

हिमाली शान्ति

वर्ष २०, अंक ४, मई २०१८

विश्वासबाट एकताको धेरा फराकिलो हुँल ।



उद्घेष सत्य
आत्मद्विभवास
संवाद प्रार्थना खेलकुद
लक्ष्य जीवन विवेक परिव्रत्र सम्झना
प्रयास वाचा आकर्षण
सुख प्रोत्साहन मार्या असल
अनुशासन हृदय सुन्दरता
जीगालो नम्रता आध्यात्मिक
करुणा



Ikeda International School

Introducing Soka Education

Our Features:

- Education based on Soka Education.
- Education through participatory approach.
- Exchange program with different countries for talented students. (India, Singapore, Japan)
- Scholarship for class toppers (Grade VIII onwards).
- Scholarship offered to school topper in SLC in Soka Ikeda Women College, Chennai, India.
- Free Japanese classes from class I onwards.
- Computer class with updated computer lab and library.
- Extra curricular activities like music, dance, Japanese drumming, taekondo, scout, swimming, art, craft and many more.
- Transportation facilities.
- Routine health check up once in a month.
- Parental education through parents club.
- Workshops and seminars for parents (Health and social issues).
- 100% success in SLC.
- Montessori education system - pre primary.
- Games and other extra activities for pre primary students in order to enhance their creativity
 - Each Child is Valued (Maximum 20 to 25 students in each class).
 - Hostel facility with Homely environment.



IKEDA INTERNATIONAL SCHOOL
Ravibhawan, Next to Machha Gate
Tel.: 4-279878, P.O.Box: 9340



ਬਾਰੁਬਾਰ ਤਫ਼ਤ ਸ਼੍ਰੋਤਹਾਰ

ਨਿਚਿਰੇਨ ਦਾਇਸ਼ੋਨਿਨਕਾ ਲੇਖਹਲੁਕੋ ਪਹਿਲੇ ਅਧਿਆਵਲਾਈ WND-1 ਰ ਕਮਸ਼ ਦੋਸ਼੍ਰੋ ਅਧਿਆਵਲਾਈ WND-2 ਪਛਾਡੀ ਪ੍ਰਤ ਨਮ੍ਬਰ ਲੇਖਿਏਕੋ ਛ।

ਨਿਚਿਰੇਨ ਦਾਇਸ਼ੋਨਿਨਕੋ ਗੋਸ਼ੋ ਸੱਗ੍ਰਹਲਾਈ GZ ਪਛਾਡੀ ਪ੍ਰਤ ਨਮ੍ਬਰ ਲੇਖਿਏਕੋ ਛ।

ਮੌਖਿਕ ਰੂਪਮਾ ਪ੍ਰਚਾਰ ਗਰਿਏਕੋ ਉਪਦੇਸ਼ਾਹਲੁਕੋ ਰੇਕਡਲਾਈ OTT ਪਛਾਡੀ ਪ੍ਰਤ ਨਮ੍ਬਰ ਲੇਖਿਏਕੋ ਛ।


Burton Watson (ਵਰਨ ਵਾਤਸਨ) ਦਾਰਾ ਅਨੁਵਾਦ ਗਰਿਏਕੋ ਸਾਫ਼ਟਵੇਰੀਕ ਸੁਤ੍ਰਲਾਈ LS ਪਛਾਡੀ ਪ੍ਰਤ ਨਮ੍ਬਰ ਲੇਖਿਏਕੋ ਛ।

ਹਿਮਾਲੀ ਸ਼ਾਨਿਤ | ਮਈ 2018



<p>सम्पादकको कलम (एस.जि.आई. असल मित्रहरूको जमघट हो)</p> <p>छलफल सभाको विषय (प्रकृति र म : हामी एक हौं)</p> <p>निबन्ध (पूर्ण विजयको लागि आस्था, साधना र अध्ययनलाई निखारौ !)</p> <p>विजय तर्फ (मार्गदर्शन दिनुको महत्व/गाककाईमा नेतृत्वको जिम्मेवारी.....)</p> <p>प्रश्न/उत्तर (सत्य बुद्धिर्म अरुलाई कसरी बुझाउने ?)</p> <p>मार्गदर्शन (बच्चाहरूलाई हुर्काउने सम्बन्धमा इकेदा सेन्सेइको मार्गदर्शन)</p> <p>भविष्य सिर्जना गर्दै (हामीहरूमा कमजोर र बलियो दुवै पक्ष निहित हुन्छन्.....)</p>	<p>२</p> <p>३</p> <p>६</p> <p>१०</p> <p>२०</p> <p>२२</p> <p>२८</p>	<p>तपाईंको क्षमता अनुरूप तपाईंको जीवनावस्था हुन्छ । सोका गाककाईको लिङ्गरको रूपमा तपाईंको सदस्यहरूको सुखको निम्नि गरेको इमान्दार प्रार्थनाले तपाईंको क्षमतालाई वृहत् बनाउँदछ । तर यदि तपाईं सधै आफूलाई मात्र सोच्नु हुन्छ भने तपाईंले गर्ने हरेक कुरामा अहंकारको हावी हुनेछ र तपाईंले आफ्नो क्षमतालाई बृद्धि गर्न सक्नु हुन्न ।</p>
--	--	--

<p>प्रथान सम्पादक : श्रीमती सहना श्रेष्ठ</p> <p>सह सम्पादक : श्री कृष्ण द्वार्घी सुश्री युसिका शाक्य श्री विजेन श्रेष्ठ</p> <p>कम्प्युटर कला सलाहकार : श्री नविन ग्रान्थार</p> <p>स्टिपोर्टर : सुश्री विक्षा सिंह</p> <p>पुस्तक रिक्विरर : श्री अश्वमण डंगोल</p> <p>सर्वाधिकार : नेपाल सोका भावकाई छन्टरनेशनलमा सुरक्षित</p> <p>फोन नं : ४०३८५८९ ४०३८५८३ पोस्ट : ७८८ कलांकी काठमाडौं, नेपाल ४५०००९</p> <p>मूल्य : रु ३० ।</p>





उस जि आई

असल मित्रहरूको जमघट हौ

अध्यक्ष इकेदा भन्नु हुन्छ बुद्धधर्ममा असल मित्र भनेको त्यस्तो व्यक्ति हो जसले अरूलाई सकारात्मक दिशा तिर र बुद्धधर्मको सही मार्गमा मार्ग निर्देश गर्दछ ।

बुद्धधर्म अनुसार खराव मित्रहरूले हात्रो कमजोरीहरूलाई प्रोत्साहन दिन्छन् । साँचिचकै सही मित्र भनेको करूणा र साहसले भरिपूर्ण व्यक्ति हो जसले हात्रो विकासको लागि हामी भित्र रहेका कमजोरीहरू र नकरात्मक प्रवृत्तिलाई पनि उजागर गरिदिन्छ ।

शाक्यमुनिको नजिकको शिष्य आनन्दले असल साथीसंग मिलेर अगाडि बढ्नु भनेको बुद्ध मार्गको आधा बाटो सम्म पुग्नु हो ? भन्ने प्रश्नमा शाक्यमुनिले बुद्धमार्गको आधि बाटो नभइ, पूरा मार्ग नै हो भन्ने जवाफ दिनु भयो ।

बौद्ध साधनामा हामीले भित्री मन देखि नै आफ्नो जीवनलाई सुधार गर्न लक्षित हुँदै निरन्तर चुनौती दिने गाहो प्रकृया हो, त्यसैले हामीले एक अर्कोको सहयोग लिँदै, जीवनको सही मार्गमा समर्पित हुँदै, अरुको जीवनमा पनि मूल्य सिर्जना गर्न कोशिस गर्नु पर्दछ ।

निचिरेन दाइशोनिन भन्नु हुन्छ कि, यदि बलियो खम्बाको आड छ भने भर्खर रोपेको रुखलाई तेज हावाले ढलाउन सक्दैन तर यसको विपरीत, यदि बलियो रुखको जरा कमजोर छ भने तेज हावाले ढल्न सक्छ । यदि कमजोर व्यक्तिलाई सहयोग गर्ने बलियो व्यक्ति छ भने उ लड्दैन तर बलियो व्यक्ति पनि एकलै हिँडदा असमान बाटोमा लड्न सक्छ ।

एस.जि.आई. त्यस्तो संस्था हो जहाँ हरेक सदस्यहरू एक अर्काको असल मित्रहरू हुन्छन् । हरेक सदस्यले आफ्नो सुशीको साथसाथै अस्को सुशीको लागि प्रार्थना र कार्य गर्दै यस अद्भूत नियमको साधना गर्दछन् । विश्वास र इमान्दारीता र सदस्यहरू बीच गहिरो मित्रताको भावना हुन्छ । यहि कारणहरूले गर्दा एस.जि.आई. विश्वमा एक उत्कृष्ट मानवीय सिद्धान्तलाई अंगाल्ने संस्थाको रूपमा चिनिएको छ ।

एस.जि.आई. ले मित्रताको घेरालाई फराकिलो बनाउँदै, हरेक व्यक्तिलाई आफ्नो जीवनमा विजयी हुन उत्प्रेरित गर्दछ । माकिगुचि र तोदाले आफ्नो जीवनलाई समर्पित गरेर स्थापना गर्नु भएको सोका गाक्काई त्यस्तो सुमधुर व्यक्तिहरूको संसार हो जहाँ निचिरेन दाइशोनिनको उपदेशहरूलाई अंगाल्नै आशा र साहसका साथ जीवन जीउन प्रोत्साहन गर्दछ ।

गुरुको भावनालाई आत्मसाथ गर्दै बुद्ध प्रकृतिलाई उजागर गर्न प्रयासरत “असल मित्रहरू” को जमघट हुने पवित्र स्थल भनेको सोका गाक्काई हो । पृथकता, चिन्ता र विभेद जस्ता महामारीको संसारमा एस.जि.आई. एक सुरक्षित स्थल हो । यसले विशेष गरेर युवा वर्गहरूको मित्रताको सञ्जाललाई फैलाउँदै गएको छ ।

झैना शान्ति

हिमाली शान्ति
सम्पादक



પ્રકૃતિ રમ : હામી એક હોઁ !

જીવન એક શૃંखળા હો । સરે કુરાહરુ એક અર્કોસંગ સમ્બન્ધિત હુન્છ । જવ કુને પણ શૃંખળામા બાધા હુન્છ, અરુ શૃંખળાહરુલાઈ પણ અસર પાર્નેછ । હામીને વાતાવરણલાઈ આમા સરહ સમફનુ પર્છ - આમા માટો, આમા સમુન્દ્ર, આમા પૃથ્વી, આફનો આમાલાઈ ક્ષતિ પુન્યાઉનુ ભન્દા ટૂલો અપરાધ અરુ કુને છૈન । - ઎સ.જિ.આઈ. અધ્યક્ષ ઇકેવા

પ્રકૃતિ હાગ્રો ઘર હો । યો ગ્રહમા માનવ લગાયત સમ્પૂર્ણ જીવહરુ પ્રાકૃતિક વાતાવરણબાટ જન્મેકા હુન् । ત્યસકારણ, હામી જતિ બઢી પ્રકૃતિબાટ ટાઢા હુન્ઠો ત્યતિ ને બઢી હામી અસન્તુલિત હુન્ઠો । યદિ હામીને યસલાઈ ચિન્ન સકેતો ભને હામી મનુષ્ય જાતિકો ભવિષ્ય અન્ધકાર હુનેછ ।

અવશ્યપણી, હામી સરે સ્વસ્થ હુન ચાહન્ઠો । ત્યસકારણ, હામી સ્વચ્છ શવાસ ફેર્ન ચાહન્ઠો, સુન્દર ફૂલ ર હરિયાલી હેર્ન ચાહન્ઠો । જસરી સૂર્યમુખી ફૂલ સૂર્ય તર્ફ ફર્કિએ જસ્તે હામી પ્રકૃતિ તિર સમેટ્ઠો । તસર્થ, ત્યસ (પ્રકૃતિકો સંરક્ષણ) ગર્નુ ભન્દા નકારાત્મક કાર્ય ગર્નુ ભનેકો ભયાનક ગલતી હો ભને કુરા હામીલે બુભનુ ને પર્દેછ । સંસારમા ભએકો સરે પેસાલે પણ નિલો આકાશલાઈ કિન્ન સકર્દેન । સૂર્ય ર વાયુ સરે પ્રાણીકો હો ।

વિજ્ઞાનલે હાગ્રો જીવનમા સુધાર લ્યાએકો છ ભને કુરાલાઈ કસૈલે પણ નકારન સકર્દેન । તર વિજ્ઞાનકો પ્રગતિ સંગે હાગ્રો વાતાવરણકો સુરક્ષા ર સંરક્ષણ ગર્ને પ્રતિબદ્ધતામા પણ મેલ ખાનુ આવશ્યક છ । હામીલાઈ સન્તુલન ચાહિન્છ ।

હો, મૈલે ફરક પાર્ન સકદુ !

પ્રત્યેક વ્યક્તિકો પ્રયાસ મહત્વપૂર્ણ છ ! એક કેન્યાન ભનાઈ અનુસાર, “હામીલે પૃથ્વીલાઈ રાગ્રો સંગ સ્યાહાર ગર્નુ પર્છ, યો હાગ્રો અભિમાવકકો ઉપહાર નભર્દી હાગ્રો વચ્ચાહરુબાટ

વિજ્ઞાનલે હામ્રો જીવનમા સુધાર
લ્યાએકો છ ભન્જે કુરાલાઈ
કરસૈલે પણ નકારન સકર્દેન ।
તર વિજ્ઞાનકો પ્રગતિ સંગે હામ્રો
વાતાવરણકો સુરક્ષા ૨ સંરક્ષણ
ગર્ને પ્રતિબદ્ધતામા પણ મેલ
ખાનુ આવશ્યક છ । હામીલાઈ
સન્તુલન ચાહિન્છ ।

लिएको ऋण हो । तर हाम्रो पालाका धेरै वयस्कहरूले दुःखलाग्दो सम्पदाहरूलाई आजका युवा र भविष्यका पीढीहरूलाई छोडेर गङ्गरहेका छन् । सबैको लक्ष्य भन्नु नै पैसा कमाउने रहेको आधारभूत सिद्धान्तका साथ स्वास्थ्य, संस्कृति, वातावरण र प्रकृतिले वर्षो देरिख पालन-पोषण गरेको र संरक्षण गरेको हाम्रो परम्परालाई हामीले बेचिरहेका छौं ।

प्रकृति हाम्रो परम्परा हो, त्यसैले हामीले यसको संरक्षणको लागि केही कार्य गर्नु नै पर्छ । हामी जसले पृथ्वीको सुन्दरता र अद्वितीय दृष्टिलाई अहिलसम्म विर्सन सकेको छैन, उनीहरू सबैले बोलौं ! २१ औं शताब्दी, हाम्रो शताब्दी, जीवनको शताब्दीलाई संरक्षण गर्ने हाम्रो संघर्षको शुरुवात भैसकेको छ ।


एउटा प्रश्न्यात नारा यसप्रकार रहेको छ: “हाम्रो पृथ्वीलाई दया गरौं”, तर वास्तवमा, पृथ्वीले हामीलाई दया गरिरहेको छ । अभ, पृथ्वी चार अर्व वर्ष देरिख हामीलाई दया मात्र नभई अनादिकाल देरिख सम्पूर्ण ब्रह्मण्डबाट करूणा पाइराखेका छौं । त्यसैकारण, हामीले आफ्नो जीवनलाई निन्दा गर्ने वा मूल्य हीन थानु हुँदैन । जीवन, सम्पूर्ण खजानाहरू भन्दा पनि मूल्यवान् खजाना हो । हामी सबैलाई यो अमूल्य

उपहार दिइएको छ र हामी सबै नै अपूर्णीय हैं । सम्पूर्ण प्राणीको जीवनलाई बोकेको - ब्रह्मण्ड, पृथ्वी र आमाहरूले आफ्ना बच्चाहरूलाई माया गर्छन् । २१ औं शताब्दीको सबैभन्दा महत्वपूर्ण कुरा भनेको हामी जीवनमा वास्तविक खुशी, आधारभूत विचार र गहन करूणाले भरिएको समाजमा फैलिनेछौं ।



यदि हामीले त्यसो गन्यौ भने युद्ध र मानव अधिकार को दमन हराउनुका साथै वातावरणको विनाश पनि हराउनेछ ।

प्रकृति र मानव भावना

बुद्धधर्मले जीवन १० अवस्थामा रहेको हुन्छ भनेर वर्णन गर्दछ । ती हुन्: नर्क, भोक, पशुत्व, रीस, मानवीयता, स्वर्ग, अध्ययन, बोध, बोधिसत्त्व र बुद्धत्व हुन् । मानवीयताको अवस्था ठीक बीचमा रहेको हुन्छ - महान अवस्था माथि र तल्लो अवस्था मुनि । तल्लो अवस्थामा अवस्थित अवस्थाहरू अप्राकृतिक अवस्थाको जीवन हुन् जुन प्रकृतिको विरुद्ध हुन्छ । मानवीयता भन्दा माथि रहेको ५ अवस्थाहरू सबैले प्रकृतिलाई आदर गर्नुका साथै प्रशस्त सुन्दरता पूल्ने स्वर्ग



Going to the Neighbour's House...
到隔壁邻居家...



सिर्जना गर्न प्रयत्न गर्ने ।

तसर्थ, मुख्य कुरा भनेको हामी तल्लो अवस्थामा तानिन्हौं वा उच्च अवस्था तिर लम्कन्हौं भन्ने हो । बौद्धिकता, संस्कृति र धार्मिक आस्थाले मात्रै पशु जस्तै विचार हीन भएर प्रकृतिलाई उपयोग गर्न वाट निकाल्न सक्छ ।

जीवन र वातावरणको एकत्वको सिद्धान्त अनुसार बाँझो, विनाशकारी विचारले बाँझो र विनाशकारी प्राकृतिक वातावरणको उत्पादन गर्दछ । मरुस्थलीकरण ग्रह मरुस्थलीकरण मानव भावनासंग सम्बन्धित छ ।

युद्ध, यस विनाशकारी कार्यको अत्यन्त भयानक उदाहरण हो । २० औं शताब्दी युद्धको शताब्दी थियो । हामीले यस शताब्दीलाई जीवनको शताब्दी बनाउनु नै पर्दछ । २१ औं शताब्दी ऐउटा त्यस्तो शताब्दी बन्नुपर्छ जहाँ हामीले मानव क्रियाकलापको सम्पूर्ण पक्षमा जीवनलाई उच्चा प्राथमिकता

बनाउनु पर्दछ जस्तै व्यवसायमा, सरकारमा, विज्ञानमा आदि ।

हामी पृथ्वीमा निर्भर छौं, पृथ्वी हामीमा होइन । हाम्रो घमण्डले गर्दा हामीले पृथ्वीलाई अत्यन्त बेवास्ता गरेका छौं । अन्तरिक्षबाट पृथ्वीलाई हेर्ने प्रथम व्यक्ति, संयुक्त राष्ट्रका अन्तरिक्षक युरि ग्यागरिनले पृथ्वीलाई नीलो ग्रह भनेर घोषणा गरेका थिए । यो महान अनुभव थियो । नीलो समुन्द्र र सेतो बादलहरू - तीनहरूले पृथ्वी पानी ग्रह हो भनेर प्रमाण गरेका छन् जुन ग्रह जीवनसंग चम्किन्छ । त्यसकारण, सबैकुरा वातावरणसंग सम्मत र शुद्ध भएको दर्शन हुनु महत्वपूर्ण छ ।

बुद्धधर्मको महत्वपूर्ण शिक्षा भनेको बुद्धको जीवन हरेक विरुद्ध, रूख र धूलोका कणहरूमा पनि अवस्थित रहेको हुन्छ । यो दर्शन जीवनको लागि गहन श्रद्धा भएको दर्शन हो ।

अनुवादक: प्रीति राई

साभार: SSA Times 394

बौद्ध सिद्धान्तः

जीवन र वातावरणको एकत्व

यो बौद्ध सिद्धान्त अनुसार जीवन र वातावरण अलग छैनन् । साधारणतया: मानिसले आफ्नो वातावरण आफू भन्दा भिन्न र अलग हुन्छ भन्ने सोच्छन् । यद्यपी, बाहिरबाट हेर्ने हो भने त्यहाँ आफू र आफ्नो वातावरण दुई अलग संसारहरू छन् तर जीवनको गहन वास्तविकताबाट हेर्ने हो भने दुबै ऐटै र अलग छैनन् भन्ने कुरा बुद्धधर्मले सिकाउँछ । यस दृष्टिकोणबाट हामीले बोध गर्न्हो कि, हाम्रो वातावरण अलग छैन बरू हाम्रो जीवनको एक अभिन्न अङ्ग हो ।

वातावरण, जीवनको अभिन्न अङ्ग भएकोले हामी वरिपरिका सबै कुराहरू जस्तै काम र पारिवारिक सम्बन्धहरू हुन्छ । उदाहरणको लागि, निराश व्यक्तिले आफ्नो घर र व्यक्तिगत स्वरूपलाई हेलचेत्राईं गर्दछ भने अर्कोतर्फ सुरक्षित र उदार व्यक्तिले आफू वरिपरि न्यानो र प्रभावकारी वातावरणको सिर्जना गर्दछ ।

सबैकुरा आफ्नो दृष्टिकोणमा भर पर्दछ र सबैकुरा आफू भित्रको जीवनावस्थाको परिवर्तन अनुसार परिवर्तन हुन्छ । यस गहन सिद्धान्तको सबैभन्दा महत्वपूर्ण सन्देश भनेको यदि हामी आफू परिवर्तन हुन्हो भने वातावरण पनि अवश्य परिवर्तन हुनेछ ।



पूर्ण विजयको लागि आस्था, शायन र अध्ययनलाई निर्वाचौ !

“हाम्रो प्रार्थनाहरूको
उत्तर कसले दिन्छ ? हामीले
आस्था र प्रयास द्वारा गर्छौं । कसैले
हाम्रो लागि गर्दैन ।”

दु त गति र अत्यन्त प्रतिस्पर्धात्मक जीवन शैलीको चुनौतीहरूको सामना गरिरहँद्य त्यसको चाँडो समाधानको लागि कराइरहेको वा आफ्नो अवस्थालाई पार लगाउन निरन्तर कसरी, कसरी र कसरी भनेर खोज्नु साधारण कुरा हो । “पद्धती” भन्ने शब्द एकदम प्रचलित भैरहेको छ जुन परिपूर्ण जीवन जीउनेसंग सम्बन्धित छ । यहाँ, अब एउटा त्यस्तो पद्धती छ जसले असीमित सुख, अर्थपूर्ण, परिपूर्ण र मूल्यवान विजयी जीवन जीउने अनुभव गर्नको लागि विश्वब्यापी रूपमा धेरैले प्रमाणित गरिसकेका छन् । निचिरेन बुद्धधर्मको उपदेश अंगालेका सोका गाककाई अन्तराष्ट्रियका सदस्यहरू “आस्था, साधना र अध्ययन” भन्ने आधारभूत पद्धतीसंग परिचित छन् । अवधारणा अनुसार तिनीहरूलाई बुझ्न र सरल र सहज छन् तर सिकाएको अनुसार अन्ततः लाभहरू हासिल गर्न कार्य गर्ने कुरा भने पूर्णतया भिन्नै कुरा हो । हामी सबैले आफूमा विद्यमान सच्चा क्षमतालाई उजागर गर्न र यस अत्यावश्यक कदमहरूको निरन्तर प्रयासहरूलाई ताजा र समीक्षा गर्ने अवसर लिएँ ।

हिमाली शान्ति । मई २०१४

आस्था भनेको आत्मगत विश्वास हुनुका साथै शक्तिशाली र व्यवहारिक भित्री शक्ति हो । लगनशीलतापूर्वक निचिरेन बुद्धधर्मको उपदेशलाई साधना गर्नेहरूले साँच्चिकै यसको अनुभव गर्न सक्नुका साथै आफ्नो दैनिक जीवनमा यसको प्रभाव देख्न सकिन्छ । निचिरेनले आस्था सम्बन्धीयी उपदेशहरू लेर्नु भएको थियो:

१) यसलाई अंगाल्न सजिलो छ र निरन्तरता दिन गाढ्हे छ तर बुद्धत्व, निरन्तर आस्थामा निहित हुन्छ ।”

२) आफ्नो आस्थालाई एकत्रित गर्दै गोहोन्जोनलाई प्रार्थना गर्नुस् । अनि त्यस्तो के कुरा छ जुन हासिल गर्न सकिदैन ?

३) यदि आस्थाको मन सिद्ध छ भने विवेकको पानी, महान निष्पक्ष विवेक कहिन्यै सुक्ने छैन ।”

उल्लेखित तुँदाहरूले सम्पूर्ण साधकहरूले कुनै पनि अवस्थाहरूलाई चुनौती दिन धैर्य, लगनशीलता, साहस र प्रगतिशील प्रयास हुनुपर्छ भनेर स्पष्टसंग हौसला दिनु

भएको छ । निचिरेन बुद्धधर्मको महानताको वास्तविक अनुभव गर्न १०, २० र ३० वर्षको इमान्दार आस्था हुनुपर्छ भन्ने कुरा आस्थाका अग्रजहरूले वताउनु भएको छ । यस मानवीय दर्शन कार्य उन्मुख सैद्धान्तिक पद्धती मात्र नभई उसलाई अर्थपूर्ण, हर्षमय, मूल्यवान् र आशाको जीवन तर्फ ढोन्याउन मद्दत पुऱ्याएको प्रमाणित भएको छ । आस्था साहसिक कार्य संगसंगे जान्छ ।

“गम्भीरतापूर्वक बौद्ध अध्ययन गर्नेहरूले उदार र विशाल मनको विकास गर्नुका साथै उनीहरू भविष्यको लागि असीमित आशाका साथ चाम्कन्छन् ।”

बौद्ध उपदेशहरूको अध्ययन गर्ने क्रममा यसलाई वानीको रूपमा लिन गाहो भएको कुरा धेरै साधकहरूले स्वीकारेका छन् । विशेषगरि, युवाहरू माझ पढ्ने वानी घट्दै गझरहेको छ, तर हामीले यसलाई बढाउनु छ किनकी यो हाम्रो आधारभूत पद्धतीको एउटा अंश हो । किताब नपढ्नुको साभा वहाना भनेको अल्छी हुनु र समय नहुने वा

उक्त विषय वस्तुमा रुचि नहुनु हो । तसर्थ, ती सबै आफैले बनाएका वहानाहरूलाई सुधार्न र परिवर्तन गर्न सकिन्छ । दृढ संकल्पका साथ इमान्दार आस्था विकास गर्न र आस्थालाई उर्जा दिन हामीलाई गहिरो अध्ययनको आवश्यकता हुन्छ । हामीले कति वर्षको उमेरमा निचिरेन बुद्धधर्मको आस्था अंगाल्पै भन्ने कुरा संग कुनै सरोकार छैन यदि हामीले कुनै कुरालाई गहिरोसंग बुझ्न शुरू गरिहालछौ भने । उत्सुक मन हुनु भनेको निरन्तर खोजीको अभिस्त्रिय र उत्सुकता जगाउन अवश्य राम्रो हुन सक्छ ।

अर्को ब्यवहारिक सल्लाह भनेको हरेक दिन गोशो र एस.जि.आई. का अध्यक्ष इकेदाको मार्गदर्शनहरू पढ्न १० वा २० मिनेट छुटाउने । तपाईंले कल्पना गर्न सक्नु हुन्छ कि, १० वा २० वर्षको निरन्तर प्रयास पछि त्यसको फलदायी परिणाम निस्कनेछ । अध्ययन गर्ने वानी बसाल्नाले हाम्रो जीवनलाई उत्सुक, प्रगतिशिल र अर्थपूर्ण बनाउँदै मानवीय शिक्षाहरूमा अझ बढी रुचि बढाउनेछ । श्री इकेदाले जोड दिनुहुन्छ कि, “गोशोमा आधारित जीवन अर्थात यसका उपदेशहरूलाई ब्यवहारमा उतानलाई हामीले स्थायी चरित्र, वास्तविक सुख र ठोस तथा अडिग जीवनावस्थालाई स्थापित गर्न सक्छौ ।” अध्ययनको शक्तिलाई उजागर गर्ने यात्रामा अविलम्ब अगाडि बढ्नुस् !

हरैक दिन गौष्ठी २ उसाजिआङ्गु का अध्यक्ष छुकेदाको मार्गदर्शनहरू
पढ्न १० वा २० मिनेट छुटाउने । तपाईंले कल्पना गर्न सक्नु हुन्छ कि, १० वा २० वर्षको निरन्तर प्रयास पछि त्यसको फलदायी परिणाम निस्कनेछ ।
अध्ययन गर्ने वानी बसाल्नाले हाम्रो जीवनलाई उत्सुक, प्रगतिशिल र अर्थपूर्ण बनाउँदै मानवीय शिक्षाहरूमा अझ बढी रुचि बढाउनेछ । श्री छुकेदाले जोड दिनुहुन्छ कि, “गोष्ठीमा आधारित जीवन अर्थात यसका उपदेशहरूलाई ब्यवहारमा उतानलाई हामीले स्थायी चरित्र, वास्तविक सुख र ठोस तथा अडिग जीवनावस्थालाई स्थापित गर्न सक्छौ ।” अध्ययनको शक्तिलाई उजागर गर्ने यात्रामा अविलम्ब अगाडि बढ्नुस् !

“बौद्ध साधना जस्तो “सजिलो” त्यहाँ केही कुरा हुन सक्दैन..... यो कोसेनरूपुको लागि बौद्ध साधना हो जसले समाजको वास्तविकतालाई लक्षित गर्दै अगाडि बढिरहेको छ जसको लाभ विशाल हुनेछ ।”

अन्तिम र तेश्रो पद्धती भनेको अभ्यास हो जसलाई दुई मुख्य दृष्टिकोणहरूमा बाँडिएको छ, त्यो भनेको आफ्नो र अस्को लागि गरिने साधना हुन् । पहिलो, हामीले दिनको दुई पटक गर्ने गोंयोको साथमा गर्ने दाइमोकु प्रार्थना हो । यो सजिलो कर्मकाण्ड हो तर यदि यसलाई नियमित जाँच गरिएन भने यो केवल वानी हुन जानेछ जसले प्रार्थनाको सही भावनाबाट वहकिन्तु । विशेष गरि, साधना गरेको धेरै वर्ष भैसकेकाहरू जब हामी गोहोन्जोनको अगाडि हुन्छौं, हामीले कस्तो महशुस गर्न्छौं त ? यसले हाम्रो प्रार्थनाको प्रतिफलमा मुख्य भिन्नता दर्शाउँछ । हाम्रो प्रार्थनाको महत्वलाई बुझेर त्यसबाट प्राप्त अनुभवको महशुस गरेर हामी र गोहोन्जोन (बुद्धको जीवनावस्था) वीचको सम्बन्धलाई प्रकट गर्न सक्छौं । के हामीले निरन्तर रूपमा आफ्नो लगनशील प्रार्थनाको

उच्च जीवन शक्ति, हर्ष, गुञ्जायमान र गहिरो कृतज्ञताको भावनाहरूको मूल्याङ्कन र सुनिश्चित गरेका छौं ? सिकाएको अनुसार प्रार्थना गरेर, हाम्रो दैनिक अनुभवहरूलाई उकासन र त्यसैमा रमाउन सक्छौं ।

अस्को लागि गरिने साधना भन्नाले हामीले भेट्ने मानिसहरूसंग आफ्नो आस्थाको हर्ष बाँडनुका साथै एस.जि.आई. क्रियाकलापहरूमा सहभागी हुने हो । हाम्रो साधनाको बारेमा अरूलाई भन्ने सन्दर्भमा, मलाई लाग्छ, गर्ने भन्दा भन्न सजिलो छ भन्ने कुरालाई धेरैले स्वीकार्नु हुन्छ होला । यसको लागि धेरै साहस र करूणाको आवश्यकता हुन्छ र यसलाई इमान्दार प्रार्थनाबाट शुरू गर्नुपर्दछ । हामी सबैले स्वीकार्छौं कि यस कार्यमा लगाएको इमान्दर प्रयासहरूको प्रतिफल भन हर्षपूर्ण हुन सक्छ, किनकि, यसले उच्च जीवनावस्था तर्फ ढोन्याउँछ । यसको सार भनेको कार्य गर्नुका साथै हामी भित्र विद्यमान नकारात्मकताले हाम्रो राम्रो आशयहरूलाई नवहकाउनु हो । दृढ आस्थाका साथ आवश्यक कार्यहरू, दैनिक आचरण र प्रवृत्तिको रूपमा स्वतः गरिनेछन् । श्री इकेदाले पुनः जोड दिनुभयो, “दृढ विश्वास र उच्च भावनाका साथ यस बुद्धधर्मलाई केवल बाँडिरहनुस् । ती सम्पूर्ण प्रयासहरू लाभ र सौभाग्यमा रूपान्तरण हुनेछन् -

हाम्रो साधनाको बारेमा अरूलाई भन्ने सन्दर्भमा मलाई लाभ्य
गर्ने भन्दा भन्न सजिलो छ भन्ने कुरालाई धेरैलै स्वीकार्नु हुन्छ होला ।
यसको लागि धेरै साहस र करूणाको आवश्यकता हुन्छ र यसलाई
इमान्दार प्रार्थनाबाट शुरू गर्नुपर्दछ । हामी सबैलै स्वीकार्छौं कि यस
कार्यमा लगाउको इमान्दर प्रयासहरूको प्रतिफल भन हर्षपूर्ण हुन
सक्छ, किनकि, यसले उच्च जीवनावस्था तर्फ ढोन्याउँछ । यसको सार
भनेको कार्य गर्नुका साथै हामी भित्र विद्यमान नकारात्मकताले हाम्रो
राम्रो आशयहरूलाई नवहकाउनु हो ।

जन तपाईंको कर्म रूपान्तरण गर्ने शक्ति हो ।” त्यसले केवल अरुलाई बाँड्नुस् !

धेरैजसोले एस.जि.आई. का क्रियाकलापहरुलाई अरु कुनै कार्यक्रम वा भेटघाटको रूपमा मात्र लिन्छन् । जबकि, याद राख्नुपर्ने कुरा भनेको मानवीयता प्रति अत्यन्त योगदान पुऱ्याउने कुलिन लक्ष्य एस.जि.आई. को रहेको छ र यो एक मात्र संस्था हो जसले निचिरेनले सिकाएको विचार र सिद्धान्तहरुलाई पूरा गरिराखेको छ । तसर्थ, एस.जि.आई. का क्रियाकलापहरुमा सहभागी भएर हामीले असल कर्यहरु र सौभाग्यलाई संकलित गरिसकेका छौं र यसका साथै हाम्रो आस्थालाई अभ बलियो बनाउन उपयोगी हाँसलाहरू पाइरहेका छौं । जीवनमा जस्तोसुकै कुराको सामना गर्नुपरेता पनि, हामीले यस संस्थालाई कहिल्यै नछोडी एस.जि.आई. क्रियाकलापहरुमा सहभागी हुने कुरालाई प्राथमिकता दिनु नै पर्छ । समयको अन्तराल सँगै हामीले बोध गर्नुका साथै सही लाभको अनुभव गर्नेछौं जुन हाम्रो ढूढ योगदानको लागि वाचा गरिएको थियो ।

“तपाईं आफू मात्र लाग्ने नभई तपाईंले अरुलाई पनि सिकाउनु नै पर्दछ । साधना र अध्ययन दुबै आस्थाबाट उजागर हुन्छ ।”

बुद्धका धेरै उपदेशहरूबाट ढूढ आस्था स्थापित गर्नु महत्वपूर्ण छ भन्ने कुरा स्पष्टसंग उल्लेख गरिएको छ जुन अध्ययन र साधनाको सही भावनामा आधारित भएर निर्माण गर्न सकिन्छ । हाम्रो दैनिक प्रार्थनाहरूमा, हामीले ती उत्सवहरूको महत्वको बारेमा जागृत गुर्न नै पर्दछ र हाम्रो आफ्नो भित्री रूपान्तरणको पूर्ण अनुभव गर्ने उत्कृष्ट गुणका साथ त्यसलाई सम्पन्न गर्ने प्रयत्न गर्नु पर्दछ । निचिरेन बुद्धधर्मको सच्चा साधकको रूपमा जब हामीले आस्था, साधना र अध्ययनलाई जीमेवारी र गतिशीलतापूर्वक चरितार्थ गर्छौं, हामीले आफ्नो जीवनमा निरन्तर विजयहरू हासिल गर्नेछौं ।

हाम्रो जीवनको लक्ष्य यसप्रकार उल्लेख गरिएको छ: “सोका गावकाईका सदस्यहरू र विजेताको रूपमा हामी आफ्नो आस्थामा ढूढ विश्वासले भरिएको, जीवन शक्तिले भरिएको र जीवनमा आइपर्ने कुनै पनि चुनौतीहरूलाई सामना गर्ने चाहनाले युक्त हुनु आवश्यक छ । अर्को शब्दमा, जोश र जाँघरले युक्त जीवन हुनु महत्वपूर्ण छ । चहकिलो जीवनको प्रतिमाले जीवनको अंधकारलाई उज्यालो पार्दछ ।”

कस्तो अर्थपूर्ण र उत्कृष्ट जीवन त्यो ! यसलाई हाम्रो जीवनमा चरितार्थ पारै !

बुद्धका धेरै उपदेशहरूबाट ढूढ आस्था स्थापित गर्नु महत्वपूर्ण छ भन्ने कुरा स्पष्टसंग उल्लेख गरिएको छ जुन आधारित भएर निर्माण गर्न सकिन्छ । जीवनमा आस्थामा ढूढ विश्वासले भरिएको, जीवन शक्तिले भरिएको र जीवनमा आइपर्ने कुनै पनि चुनौतीहरूलाई सामना गर्ने चाहनाले युक्त हुनु आवश्यक छ । अर्को शब्दमा, जोश र जाँघरले युक्त जीवन हुनु महत्वपूर्ण छ । चहकिलो जीवनको प्रतिमाले जीवनको अंधकारलाई उज्यालो पार्दछ ।

हाम्रो दैनिक प्रार्थनाहरूमा हामीले ती उत्सवहरूको महत्वको बारेमा जागृत गुर्न नै पर्दछ र हाम्रो आपनो भित्री रूपान्तरणको पूर्ण अनुभव गर्ने उत्कृष्ट गुणका साथ त्यसलाई सम्पन्न गर्ने प्रयत्न गर्नु पर्दछ ।

विजय तर्फ

दि न्यू ह्युमेन रिमोलुसनबाट उडृत गरिएका मार्गदर्शनहरू

परिचय

नयाँ मानव क्रान्तिको अध्याय २ मा, एस.जि.आई. अध्यक्ष इकेदा अमेरिकाको भ्रमणबाट फर्कने वित्तिकै जापानभरि भ्रमण प्रशिक्षण गर्न व्यस्त रहनु भयो । उहाँले स्थानिय लिङ्गरहरूसंग अन्तर्रक्तिया गर्नुका साथै उनीहरूको आशंकाहरू हटाउने प्रयास गर्नु भयो । तपशिलका मार्गदर्शनहरू यसै अध्यायबाट उडृत गरिएका मार्गदर्शनहरू हुन् ।

मार्गदर्शन दिनुको महत्व


सन् १९६० मा अमेरिकाको भ्रमणबाट फर्केपछि शिनइचि यामामोटोले पहिलो हेड्कवार्टर सभामा उपस्थित हुनुभयो जहाँ उहाँले संस्थाको दरिलो उन्नतीको लागि तत्काल चाल्नु पर्ने कदमहरूमा मार्गदर्शनलाई कोन्फ्रित गर्नुभयो । उक्त सभामा उहाँले नयाँ सदस्यहरूलाई मार्गदर्शन दिनुका साथै एक-एक सदस्यहरूसंग अन्तर्रक्तिया गर्नु महत्वपूर्ण छ भन्ने कुरा उहाँले जोड दिनुभएको थियो ।

हरेक व्यक्ति र परिवारलाई मार्गदर्शन दिनु भनेको एकदमै समय लाग्ने र अप्रत्यक्ष कार्य हो, तर यसले मानिसहरूको आस्थालाई जरै देखि भजबुत गर्ने कार्य गर्दछ । जब रुखको जराहरू माटो भित्र गाडिन्छन् यसका हाँझाविड्या र पातहरू खुल्ला आकाशमा फैलिन्छन् ।

त्यसै अनुसार कोसेनरूफुको संसारमा विकासका सबै स्रोतहरू भनेको सदस्यहरूको दुःख बाँड्नु, शंका मुक्त बनाउन उनीहरूको प्रश्नको जवाफ दिनु र उनीहरूमा आत्म-विश्वास र आशा जगाउनुका साथै आस्थामा हर्षपूर्वक लाग्न मद्दत गर्नु हो ।

मानिसहरू वीच गएर उनीहरूको मन हुने कार्य गर्नुस् भनेर शिनज्ञिले आफ्नो मन्तब्यमा विशेष जोड दिनु भएको थियो । हामीले बुद्धधर्मको साधनाबाट अरूलाई सुख तर्फ डोन्याउँछौं । तसर्थ, नयाँ सदस्यहरूलाई आस्थाको बारेमा व्यक्तिगत मार्गदर्शन दिनु महत्वपूर्ण छ । लिङ्गर भएकोले तपाईंले निरन्तर आफैले आफूलाई सोधनुपर्छ कि, मेरो डिप्ट्रिक्ट र ब्ल्कमा कठिजना मानिसले ढूढ आस्था अंगालेका छन् र कठिले लाभ पाएका छन् त ? यो याद राख्नुपर्ने महत्वपूर्ण कुरा हो

जति धेरै मानिसहरू दाइशेनिनको बुद्धधर्ममा परिचय हुन्छन्, त्यति नै बढी उनीहरूलाई आस्थाको मार्गदर्शन दिनु आवश्यक हुन्छ । जब नयाँ सदस्यहरूले आफ्नो बौद्ध



साधनामा आफै प्रेरित र स्वतन्त्र भई आस्थामा ढूढ विश्वासका साथ अगाडि बढन थाल्छन् तब मात्र प्रचार-प्रसारको कार्य पूरा हुन्छ ।

गावकाईमा नेतृत्वको जिम्मेवारी

एक नयाँ महिला वर्गको च्याप्टर लिङ्गरको नियुक्ति गर्दा बढी अनुभव भएको भन्दा कम अनुभवी महिला लिङ्गरलाई केन्द्रिय लिङ्गरमा नियुक्त गरियो । जसको फलस्वरूप सोका गावकाई हेइक्वाटरले त्यसको विरुद्ध थुप्रै पत्रहरू पाएका थिए । त्यसको बाबजुड शिनज्ञियामामोटोले फरक उद्देश्यको रूपमा लिनुभयो ।

सोका गावकाईको पदहरू भनेको कुनै प्रतिष्ठित पद नभई जिम्मेवारीको पद हो । लिङ्गरको सबैमन्दा महत्वपूर्ण जिम्मेवारी भनेको सदस्यहरूको सेवामा समर्पण हुनु हो र पूर्ण रूपमा कोसेनरूपको लागि जिम्मेवार व्यक्ति बन्नु हो । फलस्वरूप, जति धेरै जिम्मेवारीहरू वहन गरिन्छ त्यति नै धेरै “आफ्नो लागि” भन्ने इच्छालाई एकातिर पन्छाएर आफ्नो भित्री संकल्पलाई दरिलो बनाउनु नै पर्दछ ।

संस्थामा अरूलाई पद दिएकोमा असन्तुष्ट जनाउने र नियुक्त गरेको लिङ्गरको पछाडिबाट कुरा काटनाले ऊ कोसेनरूपको लागि भन्दा आफ्नो स्वार्थमा केन्द्रित छ भन्ने स्पष्ट हुन्छ । त्यस्तो व्यवहारले ऊ सोका गावकाईको लिङ्गर बन्न अयोग्य छ भन्ने प्रमाणित हुन्छ ।

मानिसको मन जस्तो परिवर्तनशील अरू केही छैन । असल वा खराव, महान सिर्जनशील वा भयंकर विनाशकरी र बुद्ध प्रवृत्ति वा छैठो स्वर्गको दानवको व्यवहारहरू

प्रकट हुन सक्छन् । दाइशोनिनको सत्य बुद्धधर्मको उपदेशमा आस्था राख्नाले मानिसको मनलाई असल, रचनात्मक र सुख तर्फ निर्देशित गर्दछ ।

ईर्ष्या र डाह गर्नेहरूले उनीहरूको सुख वा दुःखको कारणलाई पनि अरूपा नै देख्छन् । यो भन्नु धर्मलाई आफू बाहिर खोज्नु जस्तै हो । त्यस्तो व्यक्तिहरूको भावना परिस्थितिको परिवर्तन संगै परिवर्तनशील हुन्छ र जब उनीहरूले दुःख वा कठिन परिस्थितिहरूको सामना गर्दछन् उनीहरूले आफ्नो तितोपना र दुःख अरूपलाई थोप्छन् । उनीहरू आफूले आफूलाई हेर्न र आफ्नै व्यवहारलाई प्रतिविम्बित गर्न असफल हुन्छन् ।

जसको फलस्वरूप, उनीहरू हुर्कन नसक्नुका साथै आफ्नै मानव क्रान्तिलाई अगाडि बढाउन सक्छैन् । अन्ततः उनीहरू आफूले आफैलाई दुःखी बनाउँछन् । स्वभावतः संस्थाको केन्द्रिय प्रमुख वा लिडरहरू पनि मानिस भएकोले उनीहरूमा पनि बलियो र कमजोरी पक्षहरू हुन सक्छन् । कहिलेकाही उनीहरूको अनुभवको कमीले उनीहरू धलमलाउन सक्छन् । हामीले त्यस्तो परिस्थितीमा कसरी जुझ्छौं र हामीले केवल उनीहरूको आलोचना गर्दौं वा उनीहरूको

कमजोरीहरूलाई हटाउन मद्दत गर्ने कोशिस गर्दौं भन्ने महत्वपूर्ण छ ।

पर्दा पछाडि रहेर केन्द्रिय प्रमुखलाई साथ दिनु भनेको इताई देशिन (धेरै तन, एक मन) को सच्चा एक्यबद्धता संगै आस्थाको साधना गर्नु हो । दाइशोनिनको बुद्धधर्ममा आधारित भएर हरेक दिन हिजो भन्दा आज असल व्यक्ति बन्न अलिकृति मात्र भएतापनि प्रयत्नरत रहने, आत्म प्रतिविम्बित र प्रगति गर्न गर्ने निरन्तर प्रतिबद्धतामा नै मानव क्रान्ति निहित हुन्छ । असीमित लाभ र सौभाग्य त्यस्तो अथक प्रयासमा मात्र पाईन्छ ।

(Value Cration (VC) का सम्पादकको नोटः शिनझिचिकोमा नव नियुक्त लिडर मार्गदर्शनको लाई जानुभयो किनकी उनीले कठिन समय र आफूमा आत्म विश्वासको कमी भएको महशुस गरिरहेकी थिइन् । उनीलाई शिनझिचिले गाक्काईमा लिडरको भूमिकाको साथ-साथै लिडरको रूपमा नियुक्त हुंदा उसमा हुनु नै पर्ने अठोट र व्यवहारको बारेमा प्रष्ट्याउनु भयो ।)

पद स्वीकार गरिसकेपछि, च्याप्टर महिला वर्गको प्रमुखको रूपमा तपाईंको लक्ष्य भनेको सबैलाई सुख तर्फ ढोन्याउनु हो । तिमो नियुक्ति कुनै संयोग होइन । क्रेसेनरूफुको लक्ष्य प्रति जागरूक हुनुका साथै त्यसलाई हासिल गर्न तपाईंको लगनशील प्रयासबाट तिमो मानव क्रान्ति र आस्थाको शुरूवात हुन्छ । त्यसकरण, अहिले जस्तोसुकै कठिन परिस्थिति भएतापनि तपाईं पछि हट्नु हुँदैन ।

“बुद्धधर्म भनेको जित वा हार हो । यो अन्त्यहीन अवरोधहरू विरुद्धको संघर्ष हो । नकारात्मक शक्तिहरू कोसेनरूफुलाई बाधा पुऱ्याउन लागिरहेको हुन्छ । कुनै पनि माध्यम प्रयोग गरि उनीहरूले चलारिपूर्वक सोका गाक्काईको एकता विथोल्न खोजिरहेका हुन्छन् ।”

राक्षसी शक्तिहरूले प्रतिबद्ध भएर प्रयत्नरत व्यक्तिहरूलाई हतोट्साहित गर्न र उनीहरूको दृढतालाई

पर्दा पछाडि रहेर केन्द्रिय प्रमुखलाई
साथ दिनु भनेको छाताई देशिन (धेरै
तन अथवा मन) को सच्चा उक्तिवन्धता
संगै आस्थाको साधना गर्नु हो ।
दाइशोनिनको बुद्धधर्ममा आधारित भएर हरेक दिन हिजो भन्दा आज असल व्यक्ति बन्न अलिकृति मात्र भएतापनि प्रयत्नरत रहने, आत्म प्रतिविम्बित र प्रगति गर्न गर्ने निरन्तर प्रतिबद्धतामा नै मानव क्रान्ति निहित हुन्छ । असीमित लाभ र सौभाग्य त्यस्तो अथक प्रयासमा मात्र पाईन्छ ।



कमजोर बनाउन उनीहरूको जीवन शक्तिलाई नष्ट गर्न कोशिस गर्न्छ । कहिलेकाही, यस अवस्थामा, उनीहरू सदस्य साथीहरूको ढाह गर्ने वा सिनियर लिडरहरूको विचारहीन कुराहरू गर्ने रूपमा प्रकट हुन्छन् । उनीहरूले संस्थाको लिडरहस्लाई विरामी बनाएर विरामीको रूपमा पनि देखा पर्न सक्छन् ।

यदि हामीमा भिन्नी संकल्प कमजोर छ र पछाडि हट्टौ भने ती नकारात्मक शक्तिहरू भन् बलियो हुनेछ । दाइमोकु र आस्था प्रतिको बलियो तथा अडिग संकल्प नै त्यस्तो नकारात्मक शक्तिहरू माथि विजय हासिल गर्ने एक मात्र माध्यम हो ।

यहि समय नै तिझो जीवनावस्थालाई वृहत्तर रूपमा फैलाउने र कोसेनस्फुको लागि गर्ने वास्तविक संघर्ष हो । कृपया लिडर भएर हरेक अप्त्याराहस्लाई चुनौती दिँदै तपाईं वरिपरिका सबै व्यक्तिहस्लाई स्नेहपूर्वक अंगाल्नुस् । तपाईंले सामना गर्ने कुनै पनि अप्रिय घटनाहरू प्रति हाँसिदिनु र आत्मविश्वास, हर्ष र आशा बोकेर साहसका साथ लम्कनुस् ।

बुद्धको उपदेश पूरा गर्न खडा भएको संस्थालाई वियोल्ने व्यक्तिहरू अगाडि बढन सक्ने छैनन् । कारण र असरको बुद्धधर्म साहै कडा छ । एक दिन उनीहरू आफ्नै व्यवहार प्रति गहिरो रूपले पश्चाताप गर्नेछन् ।

तपाईंले कोसेनस्फुको लागि गरेको सम्पूर्ण परिश्रम तपाईंको अनमोल खजाना हुनेछ । त्यसकारण संस्थाको लागि जति सकदो मेहेनत गर्नुस् ।

जब तपाईं आफूले धेरै गरिसकेकु भन्ने महशुस हुन्छ, त्यतिख्वेर तपाईं अलिक्ती पनि अगाडि बढन सक्नु हुँदैन, त्यहि क्षण नै तपाईंले यसै दुःखबाट मैले मेरो कर्मको एक अंश वा विगत कार्यको ऐउटा अर्को नकारात्मक प्रभावलाई कम गर्न सक्छु भन्ने दृढ विश्वासका साथ हर्षपूर्वक आफूलाई अगाडि बढाउन महत्वपूर्ण हुन्छ ।

यदि तपाईंले खराव संस्थालाई उच्च सफलता दिलाउन सक्नु हुन्छ भने तपाईंले अपार सौभाग्य संकलण गर्नुहुनेछ जुन अनन्तसम्म रहिरहने छ । तपाईंले अर्को जन्ममा साँच्चियकै राजकीय अवस्थाको स्वतन्त्र र परिपूर्णता अवश्य हासिल गर्नुहुनेछ ।

यदि हामीमा भिन्नी संकल्प

कमजोर छ र पछाडि
हट्टौ भने ती
नकारात्मक शक्तिहरू
अन्न बलियो हुनेछ ।
दाइमोकु र आस्था
प्रतिको बलियो तथा
आडिग संकल्प नै त्यस्तौ
नकारात्मक शक्तिहरू
माथि विजय हासिल भर्ने
उक्त मात्र माध्यम हो ।

आस्ट्रलाई समेत्ने हृदय हुनु

जापानको विभिन्न भू-भागमा सम्पन्न भएको सभाहरूमा सहभागी हुंदा, शिनझिचिले स्थानीय लिडरहरूसँग अनौपचारिक छलफल र उनीहरूसँग भएको कुनै पनि प्रश्नहरूको जवाफ दिन उहाँले सम्भव भएसम्म धेरै समय दिन सदैव कोशिस गर्नुहुन्छ ।

आफूले

आफूलाई “केही मनन् गरिसकेपछि, मलाई बोध भयो कि लिडरको रूपमा ममा अस्ट्रलाई समेत्न सक्ने क्षमता धेरै कम छ । मैले यसलाई कसरी बढावा दिन सक्नु ?”

“तपाईंको क्षमता अनुरूप तपाईंको जीवनावस्था हुन्छ । सोका गाककाईको लिडरको रूपमा तपाईंको सदस्यहरूको सुखको निम्न गरेको इमान्दार प्रार्थनाले तपाईंको क्षमतालाई वृहत् बनाउँदछ । तर यदि तपाईं सधै आफूलाई मात्र सोच्नु हुन्छ भने तपाईंले गर्ने हरेक कुरामा अहंकारको हावी हुनेछ र तपाईंले आफ्नो क्षमतालाई वृद्धि गर्न सक्नु हुन् । तपाईंले आफ्नो कमजोरीहरूलाई केलाएर गम्भीरतापूर्वक त्यसलाई प्रतिविम्बित गरेर एक एक गर्दै विस्तारै पार

लगाउँदै, आफूलाई प्रगति गर्न प्रयास गर्दै आफ्नो राष्ट्रो पक्षलाई उजागर गर्नु महत्वपूर्ण छ । त्यहाँ कुनै अघैर्य हुनुपर्ने आवश्यकता छैन ।”

त्यसपछि एक युवा महिला वर्गकी लिडरले सोध्यो, “मेरी आमाले यो आस्थाको साधना गर्दिनन्, त्यसैले जब म घर फर्केर मेरी आमाको अनुहार हेर्नु, मेरो हर्ष तुरन्तै हराउँछ । मैले के गर्नु पर्ला ?”

“हामीले आफ्नो घर उज्यालो र सुखमय बनाउन दाइशोनिनको बुद्धिर्माण साधना गर्दौं”, भनेर शिनझिचिले जवाफ दिनुभयो । “उसोभए, त्यस्तो के कुरा छ जसले गर्दा तपाईं घर पुग्ने वित्तिकै निराश र खिन्न हुनुहुन्छ ? यदि तपाईंको आमाले यस बुद्धिर्माणको साधना गरोस भन्ने साँच्चिकै चाहनु

हुन्छ भने तपाईं आफूलाई बदल्नु पर्नेछ । तपाईंलाई मनपर्ने सम्पूर्ण बौद्ध सिद्धान्तहरू तपाईंको आमालाई प्रभावशाली ढंगले सुनाउन सक्नु हुन्छ तर मुख्य कुरा भनेको उनीले तपाईंलाई सधै आफ्नै छोरीको रूपमा मात्र हेर्नेछिन् । त्यसकारण, उनीलाई व्याख्यान सुनाएर समय खेर फाल्नु भन्दा एउटी सुशिल र समझदार छोरी बन्नु ज्यादै मूल्यवान् हुनेछ जसले गर्दा तपाईंको आमा साँच्चिकै प्रभावित हुनेछिन् । उदाहरणको लागि यदि तपाईं हेडक्वार्टर लिडर सभा वा अन्य कुनै सभामा सहभागी हुन टोक्यो जानु हुन्छ भने तपाईंले उनीलाई कुनै सानो उपहार किनिदिनु ज्यादै विचारनीय



हुन्छ । घर फर्किसकेपछि उनीलाई शिष्टतापूर्वक अभिवादन गरेर आफ्नो अनुपस्थितीमा घरको सबै कुराको रथ्याल गर्नु भएकोमा इमान्दारीतापूर्वक प्रशंसा गर्नुपर्छ ।

“आस्था कुनै असाधारण कुरा होइन । तपाईंको दैनिक काम र कार्य नै आस्थाको अभिभ्यक्ति हो । यदि तपाईं,


आफ्नो आमाले साँच्चिकै गर्व गर्न सक्ने छोरी बन्नु भयो - जसलाई उहाँले भन्न सकोस् कि: “उनी साँच्चिकै राम्रोसंग परिवर्तन भई । म उनी प्रति ज्यादै गर्व गर्नु!” म निश्चितताका साथ भन्न सक्छु कि उनीले आस्था अंगाल्नेछिन् । तपाईं प्रति आमाको दृष्टिकोणले तपाईंले उनीलाई यस साधनाबाटे सफलतापूर्वक परिवर्त गराउनु भयो वा भएन भन्ने निधो गर्नेछ ।”

सच्चा क्षमताको अर्थ

नागानोमा सम्पन्न भएको च्याप्टर लिडरहरूको सभामा सहभागी हुंदा शिनङ्गिचि साईहोकुकानको विशाम गृहमा वस्नु भएको थियो जहाँ श्री माकिगुचि सन् १९३६ मा भएको छलफल सभामा उपस्थित हुनु भएको थियो । साँझ, केही च्याप्टर लिडरहरू अनौपचारिक छलफलको लागि आएका थिए । सभाको दौरानमा एक युवा पुरुष वर्गका लिडरले शिनङ्गिचिबाट सल्लाह लिएका थिए ।

म एउटा अटो मेकानिक्सको रूपमा काम गर्दछु ।

मैले प्राथमिक विद्यालयमा मात्र पढेको छु र म संग अस्तु कुनै शैक्षिक पृष्ठभूमि छैन । मलाई थाहा छैन, म एउटा राम्रो युवा पुरुष वर्गको लिडर बन्न सक्छु कि सकिद्न होला ।



शिनङ्गिचिले त्यो युवालाई कठोरतापूर्वक हेर्नुभयो, “वास्तविक क्षमता नै गणनीय हुन्छ । शैक्षिक योग्यतासंग कुनै सरोकार छैन । यदि तिमी मेकानिक्सको रूपमा कडा मेहेनत गरेर तेल र ग्रीजसंग खेल्दै तिम्रो आफ्नो कामबाट अस्तु को लागि उदाहरणीय व्यक्ति बन्न्हौं भने त्यो ने धेरै हो । यद्यपी, अस्तु को काम हाम्रो भन्दा भिन्दै भएतापनि आस्थामा आधारित भएर समाजमा विजयी बन्न उसको/उनीको अनुभव नै सबैको लागि प्रेरणाको ओत बन्नेछ । सदस्यहरू लिडरको आस्था र उसको असल चरित्र प्रति आकर्षित हुन्छन् । तसर्थ, तिमी

आफू जस्तो छौं त्यो भन्दा असल बन्न कुनै नाटक गर्नु जस्ती छैन ।

औपचारिक शिक्षा नभएकोमा तिमीले आत्मविश्वास गुमाउनु पर्ने कुनै आवश्यक छैन, मुख्य कुरा भनेको आफू प्रति सच्चा बनेर तिमी जहाँ छौं त्यहाँ तिमीले सकदो राम्रो गर्ने हो । यहि नै जीवनमा विजय हुने मार्ग हो ।

मैले अध्यक्ष तोदाको लागि काम गरिरहेदा, मैले रात्री कक्षा छोड्न वाद्य भएको थिए । औपचारिक शिक्षाको कमि हुनु भनेको कुनै लज्जास्पद कुरा होइन । सिक्न खोज्नु भनेको अपमान होइन, बरू अध्ययन नगर्नु भनेको लज्जास्पद

कुरा हो । म सधै पढ्दूँ । दिनको २० वा ३० मिनेट पनि पर्याप्त हुन्छ । महत्वपूर्ण कुरा भनेको अलिकाति खाली समयलाई पनि अध्ययन वा पुस्तक पढनको लागि भरसक प्रयास गर्नु हो । यस प्रकार निरन्तर अगाडि बढनाले तिमी अनन्तकालसम्म शक्तिशाली सम्पति बन्नेछ ।

तिमी पूर्ण क्षमता र सच्चा सक्षम लिडर भएको म हेर्न चाहन्छु ।

तिमी महान लक्ष्य बोकेको महत्वपूर्ण ब्यक्ति हो । त्यसकारण, तिमी विरामी वा आफूलाई केही हुन दिनु नै हुँदैन । कृपया आफ्नो स्वस्थ्यको राम्रो स्वाल राख्नुस् र शारीरिक शक्तिको पनि विकास गर्नुस् ।

नम्र बन्नुको महत्व

मार्गदर्शन लिनको लागि शिनइचिलाई भेटन आएकी नव नियुक्त, जिम्मेवार तर घमण्डी युवा महिला वर्गकी लिडरलाई उहाँले सच्चा लिडरमा हुनुपर्ने प्रवृत्तिको बारेमा प्रष्ट्याउनु भयो । उहाँले संस्थाको लागि मात्र नभएर उनको उज्जवल भविष्यको लागि पनि मार्गदर्शन दिनुभयो ।

तपाईं मात्रै सक्षम छ भनेर घमण्ड गर्नु हुँदैन । तपाईं नेतृत्वको पदमा छ भन्दैमा मानिसहरूलाई औजारको रूपमा प्रयोग गर्न सक्नु हुन्न । “मेरो क्षमता छैन तर मैले सकदो राम्रो गर्नेछु । म सदस्यहरूको लागि नम्र भई सबैकुरा गर्नेछु” भन्ने सोच्दै अरूलाई आदरको भावनाका साथ सबै कुरामा नम्र र इमान्दारीताका साथ सदैव प्रयत्न गर्नु नै पर्दछ ।

तपाईंको नम्र व्यवहार प्रति प्रभावित भई मानिसहरू एस.जि.आई. का क्रियाकलापहरूमा लाग्न प्रयत्न गर्नुका साथै तपाईं वरिपरि रहेका सम्पूर्ण सदस्यहरूले साथ दिनेछन् ।

यदि मानिसहरूले तपाईं घमण्डी छ भन्ने थाहा पायो भने उनीहरूले तपाईलाई साथ दिने वा पछ्याउने छैनन् । यो कुनै रणनीति वा पद्धती होइन जसले कुनै असर



पार्दछ, यो त तपाईंको इमान्दारीता, लगनशीलताका साथै सबैजनालाई सुख तर्फ ढोन्याउँछु भनेर तपाईंले सहृदय

प्रार्थना गरेर अठोटका साथ परिश्रम गर्नु भएको छ कि छैन भन्ने हो ।

तानिगावालाई आत्म बोध भयो । शिनइचिले भन्नुभएको शब्द “नम्रता” उनको हृदयमा छोयो र उसमा नम्रताको कमी छ भन्ने उनले बोध पनि गरिन् ।

अक्सर, मानिसहरूले आफ्नै कमजोरीहरूलाई हेर्न असर्थ हुन्छन् । जब ती कमजोरीहरूलाई औल्याइदिनन्, मानिसमा उत्कृष्ट क्षमता वा प्रतिभा विद्यमान भएतापनि अन्ततः उसको वा उनीको गतिरोध हुनेछ । त्यसैकारण, तानिगावाले पूर्ण रूपले आफ्नो घमण्डीपनालाई निर्मूल पार्नेछ भन्ने हेतु शिनइचिले उनको कमजोरीहरूलाई स्पष्टसंग औल्याइदिनु भयो ।

बच्चाहरूलाई सक्षम व्यस्तको रूपमा हुक्काउन अभिभावकको भूमिका

सन् १९६० को अन्त्यतिर, डिसेम्बर २१ मा टोक्यो जिम्न्याशियममा सम्पन्न भएको हेड्क्वाटरस् लिडर सभा पछि शिनइचि यामामोटोले आउँदो वर्षको लागि पूर्ण तयारीका साथ “गतिशील अग्रसरताको वर्ष” को रूपमा घोषणा गर्नुभयो । यसका साथै एक अभिभावकको रूपमा उहाँको जिम्मेवारी प्रति तिब्रतापूर्वक जागरूक पनि हुनुहुन्थ्यो र उहाँको परिवारसंग प्रभावकारी समय विताउन निश्चित गर्नुभयो, त्यसमा पनि विशेष गरि बच्चाहरूलाई असल व्यवहार सिकाउन र उनीहरूको हृदयमा सपना, साहस र इमान्दारीताले भर्न । उहाँ आफ्नो बच्चाहरूलाई “कोसेनरूफु र न्यायको विजेता” को रूपमा हुक्काउन गहनतापूर्वक कतिबद्ध हुनुहुन्थ्यो । उहाँको श्रीमती मिनेकोलाई विश्वब्यापी कोसेनरूफु र सोका गाक्काई प्रति उहाँको श्रीमानको प्रतिबद्धता प्रति जागृत थिइन् जसले गर्दा उनीले आमा र बुवा दुबैजनाको भूमिकामा रहेर आफ्ना बच्चाहरूलाई हेरविचार गरेर एक उत्कृष्ट व्यक्तिको रूपमा हुक्काउन कतिबद्ध थिइन् ।

शिनइचिले आफ्नो बच्चाहरूलाई सदैव आदरपूर्वक बोलाउनुहुन्छ । उहाँले बच्चाहरूलाई अभिभावकको व्यक्तिगत सम्पत्तिको रूपमा लिने नभई एक वयश्क र आफ्नै पहिचान र चरित्र बोकेका साना व्यक्तिहरूको रूपमा लिनुहुन्छ ।

उहाँले बच्चाहरूको स्वतन्त्र विकास र प्राकृतिक रूपमा सिक्ने उत्सुकता र उनीहरूको स्त्रिलाई बढावा दिने वातावरण घरमा सिर्जना गर्न दुख गर्नु भएको थियो । चिप्लो ढोकाहरू भएको पुस्तक राख्ने दराजहरू बनाईएको थियो जसमा शिनइचिले किताबहरूको विशाल संकलन



राखिएको थियो । एक दिन, शिनइचिले सबै किताबहरू स्पष्ट देख्ने गरि दराजको ढोका खुल्ला छोडिदिनु भयो ।

मिनेकोको आश्चर्यजनक अभिव्यक्ति देखेर उहाँले उनीलाई भन्नुभयो: “आश्चर्य नमान । यदि बच्चाहरू किताबहरूलाई हेरेर हुर्कन्छन् भने उनीहरूले आफ्नो चासो विकास गर्नेछन् र तिनीहरूसंग आत्मयता बढ्छ । यद्यपी, ती किताबहरू पढनको लागि उनीहरू धेरै साना भएतापनि घरमा किताबहरू राख्नाले उनीहरूको आध्यात्मिक र बौद्धिक विकासमा ठूलो भिन्नता ल्याउनेछ ।

उनीहरू सानै छँदा देखि, शिनइचिले आफ्नो बच्चाहरूलाई उहाँको गानाका रेकर्ड संकलनहरूलाई स्वतन्त्र रूपमा चलाउन दिनुहन्थ्यो । ती गानाका रेकर्डहरू उहाँ युवा छँदा उहाँको आर्थिक कमजोरीको वावजुड किनुभएको थियो, त्यस समयमा गाना र गाना सुन्ने यन्त्र अत्यन्त महंगो हुन्थ्यो । त्यसमा धेरै चर्चित र राग्रो मायालु संगीतहरू हुन्थ्ये जसमा देयोभेन र अन्य महान् रचनाकारहरूको पनि संगीत हुन्थ्यो ।

स्वभावतः जब बच्चाहरूले ती रेकर्डहरू खेलाउँछन् भने धेरैजसो त्यसमा कोरिहाल्छन् । तर शिनइचि खुशी नै हुन्थ्ये । उहाँको लागि आफ्नो बच्चाहरू सुन्दर संगीतमा रमाउन् भने कुरामा अति महत्वपूर्ण हुन्थ्यो ।

शिनइचिले कस्तो महशुस गरिरहेको छ भने कुरा प्रति मिनेको सचेत थिइन् । उनको श्रीमान खुशीले बच्चाहरूसंग कुरा गरिराखेको र खेलिराखेको देखेर उनीले भित्र भित्र प्रतिज्ञा गरिन्: “मेरो प्यारो श्रीमान, कृपया, हाग्रो बच्चाहरूको बारेमा चिन्ता नगर्नुस् । म हामी दुवैको तर्फबाट उनीहरूलाई असल व्यक्तिको रूपमा हुर्कहुन सक्दै प्रयास गर्नेछु । तपाईं केवल हाम्रो लागि मात्र नभई सम्पूर्ण सोका गाककाई र सदस्यहरूको लागि पनि हो ।

शिनइचि, मिनेकोको दृढ संकल्प प्रति राम्ररी सचेत हुनुहुन्थ्यो । सोका गाककाईको अध्यक्षको स्वप्नमा भर्वर शुरू भएको उहाँको संघर्षले गर्दा, उहाँ अत्यन्त व्यस्त हुनुहुन्थ्यो तर उहाँले आफ्ना बच्चाहरूसंग हृदयदेखि सम्बन्ध कायम राख्न कहिल्यै विर्सनु भएन । देशभरि भ्रमण गर्दा, उहाँले विभिन्न स्थानहरूको पोष्ट कार्डमा त्यो दिन उहाँ कहाँ जानु भयो र भोलि कहाँ जाँदैनु भन्ने साधारण सन्देशहरू लेखेर पठाउनु हुन्थ्यो । उहाँले हरेकलाई सदैव शुट्रा शुट्रे लेख्नुहुन्थ्यो, कहिल्यै तीनै जनालाई सम्बोधन गरेर एउटै पत्र वा कार्ड पठाउनु भएन । न त उनीहरूको लागि कहिल्यै सानो उपहार ल्याउन नै भूल्नु हुन्थ्यो । कहिल्यै महंगो

सौक्षम्यावाक्याङ्को
अध्यक्षको रूपमा भर्वरै
शुरू भएको उहाँको संघर्षले
गर्दा उहाँ अत्यन्त व्यस्त
हुनुहुन्थ्यौ तर उहाँले आपन्ना
बच्चाहरूसंग हृदयदेखि
सम्बन्ध कायम राख्न
कहिल्यै विर्सनु भएन ।

उपहार ल्याउन त हुन्न तर ती उपहारहरू उहाँको माया र स्नेहको चिनो हुन्थ्यो ।

शिनइचिले आफ्नो बच्चाहरूलाई दिएको वाचा राख्न सदैव प्रयत्न गर्नु हुन्थ्यो । अभिभावकले गेरेको वाचालाई पूर्ण गर्नुबाट नै अभिभावक र बच्चाहरू वीच विश्वास शुरू हुन्छ । अवश्य पनि, कहिलेकाहीं वाचाहरू पूरा गर्न मन लाग्दा लाग्दै पनि नहुन सक्छ । तर जब अभिभावकले वाचा पूरा गर्न आफूले सक्दै प्रयत्न गर्नुन्, बच्चाहरूले उक्त प्रयासलाई प्रशंसा गर्नेछन् र बुझेनेछन् ।

Value Cration (VC) का सम्पादकको नोटः
अरूको जीवनमा सुख ल्याउने र कोसेनरूफु अभियानमा भविष्यका पीढीहरूलाई हुक्काउने उनको श्रीमानको निरन्तर प्रयत्नमा साथ दिँदै मिनेकोले आफ्ना बच्चाहरूलाई हुक्काउन महत्वपूर्ण भूमिका खेलिन् ।

श्रीमान र श्रीमती वीचको राम्रो सहकार्य नै बच्चाहरू हुक्काउने महत्वपूर्ण अङ्ग हो । मिनेकोले शिनइचिर र बच्चाहरू वीच दुईतर्फी सचार प्रवाह गर्ने भूमिका खेलिन् । शिनइचिको सम्पूर्ण तालिका प्रति जानकारी राखी उनले बच्चाहरूलाई आफ्नो बुवा कहाँ हुनुहुन्छ, उहाँले के गर्दै हुनुहुन्छ, किन गर्दै हुनुहुन्छ र त्यस्तो प्रयास गर्नुको पछाडि उहाँको उद्देश्य र भावनाहरूको बारेमा बताउँथिन् । शिनइचिसंग फोनमा कुरा

गर्दै उनले सदैव बच्चाहरूको सुस्वास्थ्य र क्रियाकलापहरूको विस्तृत विवरण सुनाउँथिन् ताकि उहाँ (शिनइचिर) बच्चाहरूको अभिसरूचि र उनीहरूले कसरी दिन विताए भन्ने कुरा प्रति सचेत रहनुका साथै उहाँले आफ्नी श्रीमतीलाई उपयुक्त सल्लाह दिन सक्नु भन्ने हो ।

बच्चाहरूको विकासको हरेक चरणमा आमा र बुवाको कुट्टा कुट्टै भूमिका र कार्य हुन्छ । यामामोटो परिवारमा मिनेकोले शिनइचिले भन्दा बढी दिन बच्चाहरूसंग विताइरहिन् र उनी बच्चाहरूलाई हुक्काउने र अनुशासनमा राख्नको लागि धेरै जिम्मेवार थिइन् ।

असल ब्यवहार भनेका बच्चाहरूले आफ्नो अभिभावक संगको प्रतिक्रिया द्वारा स्वतः सिक्ने कुरा हो । बच्चाहरूलाई धन्यवाद, अरूलाई आदर गर्ने, कामलाई वेवास्ता नगर्ने, आफैले सफा गर्ने जस्ता शब्दहरू मात्र सिकाएर पर्याप्त हुँदैन । बच्चाहरूले ती कुराहरू अनुभव द्वारा सिक्ने भएकोले अभिभावकले महान् धैर्य र हरेक बच्चाको गति संगै अभ्यास गर्नु नै पर्दछ । यो धेरै गाहो र चुनौतीपूर्ण पद्धती हो ।

यस वीच अभिभावको रूपमा शिनइचिर यामामोटोको भूमिका भनेको सभ्य मानवको रूपमा कसरी जिउने भन्ने सिकाउने हो । उहाँ एउटा कुराको बारेमा साँच्चिकै कडा हुनुहुन्थ्यो कि, उनीहरूले कहिलै भूठो नबोलुन् । त्यस बाहेक उहाँ अत्यन्त उदार र खुला विचारको हुनुहुन्थ्यो । यदि बुवाले केही पनि नगरि केवल बच्चाहरूलाई गाली

गर्नु भने उनीहरू उदास र दुःखी हुनेछन् । अभिभावकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न शिनइचिले आफ्नो बच्चाहरूलाई “न्यायको विजेता” को रूपमा हुक्काउने प्रण गर्नु भयो जसले आफ्नो जीवनलाई कोसेनरूफुको लागि कार्य गरि समर्पण गर्नेछन् ।



अनुवादकः अर्जुन रत्नाल
साभारः VC 03/2013

सत्य बुद्धिर्मा अरुलाई कसरी बुझाउने ?

“जीवनको वास्तविक अस्तित्व” (The True Entity of life) भन्ने गोशोमा निचिरेन दर्इशोनिनले भन्नु भएको छ, “दुई प्रकारको साधना र अध्ययनमा प्रयत्न गर्नु । अध्ययन र साधना विना बुद्धिर्मा हुँदैन ।” तपाईंले आफूमा मात्र सिमित नराखी, अरुलाई पनि सिकाउनु पर्दछ । दुबै साधना र अध्ययन आस्थावाट उजागर भएर आउँछ । त्यसैले आफूले सकेजति अरुलाई सिकाउनु होस् चाहे त्यो एउटा वाक्य वा शब्द नै किन नहोस् ? अर्को शब्दमा भन्नु पर्दा, निचिरेनको बाँदू साधनामा अरुलाई सत्य बुद्धिर्मको बारेमा ज्ञान दिनु एक महत्वपूर्ण र अति आवश्यक कार्य मानिन्छ । आस्थाद्वारा आनन्दको जीवनमा आधारित भएर स्वःस्फूर्त, निस्सन्देह गोहोन्जोनको महानता बारे भन्न सक्नु सबैभन्दा महत्वपूर्ण छ । यसर्थ, शाकुबुकु गर्दा पाइने वास्तविक फाईदाको बारेमा हरेक व्यक्तिले बुझनु आवश्यक हुनुको साथै आफ्नो खुशी अरुसंग बाँड्ने इच्छा हुनु र उनीहरुलाई खुशी बनाउन मद्दत गर्नु पनि महत्वपूर्ण छ । अन्तत, शाकुबुकु प्रति हरेकको उत्साह र लक्ष्य बोध हुनु भनेको शाकुबुकु भावनाको आधारभूत पूर्वापिक्षा हो ।

समाजमा कुनै पद, वर्ग, जात र अवस्थाको विभेद नराखि सबैजनामा हामीले शाकुबुकुलाई अगाडी बढाउदै लानु पर्दछ । जब हामी शाकुबुकु गर्दछौं, यसले हामीलाई मात्र नभई शाकुबुकु हुने व्यक्तिले पनि सौभाग्य बनाउन

सक्षम तुल्याउँछ किनभन्ने उसले गोहोन्जोनसंग सम्बन्ध कायम गर्न सक्छ । शाकुबुकु गर्दा, हामीले उसको परिस्थिति र अवस्थालाई राम्ररी बुझ्नु जरूरी हुन्छ । सबैजनाको आ-आफ्नो समस्या र सपनाहरू हुन्छन् । दुईजना व्यक्ति एकै खालको हुँदैन । हामीले शाकुबुकु गर्दा यी कुराहरूमा ध्यान पुऱ्याउनु पर्दछ । यदि कसैको आर्थिक अवस्था कमजोर भएको समस्या छ तर उसलाई प्रार्थना गरेर बच्चा जन्माउन सकिन्छ भन्ने सुझाव दियौ भने त्यो अर्थहीन हुनेछ । यसैगरि कसैलाई सत्य बुद्धिर्मको सैद्धान्तिक पक्षहरू बुझ्ने कौतुहलता छ तर उसलाई सदस्यहरूको अनुभव बारेमा आफ्नो भन्दौ भने त्यसले पनि कुनै महत्व दिइन ।

सत्य बुद्धिर्मको साधना गराउन अरुको इच्छा अनुसार विभिन्न कृयाकलापहरू गर्नु महत्वपूर्ण छ । यसर्थ, छलफल सभाहरूमा निचिरेन दर्इशोनिनको उपदेशहरूलाई अरुहरूसंग रमाइलो वातावरण बनाई छलफल गर्नु पर्दछ । गोहोन्जोन समक्ष सदस्यहरूको अनुभव बाँड्ने जसले गर्दा यो साधना गर्न अरुहरूलाई प्रोत्साहन मिल्नुका साथै सबै सदस्यहरूले आफ्नो आस्था पनि दरो बनाउँदै लैजान सक्छन् ।

सत्य बुद्धिर्मा अरुलाई परिचित गराउन शब्दहरू भन्दा साहसिक कार्य बढी महत्वपूर्ण हुन्छ । गोशोले भने जस्तै, “आफूले सकेजति अरुलाई सिकाउनुस् चाहे त्यो एक वाक्य वा शब्द नै किन नहोस ।” शाकुबुकु गर्नु भनेके

गोहोन्जोन र आस्था प्रतिको तपाईंको विश्वास र उत्साहको अभिव्यक्ति हो । लाखौं शब्दहरूले व्यक्त गर्न नसक्ने कुरा तपाईंको उज्यालो हैसिलो अनुहारले गरिदिन्छ । सत्य बुद्धधर्मको गहिरो ज्ञान विना पनि शाकुबुकु गर्न सकिन्छ । आफ्नो साथीभाईलाई छलफल सभामा बोलाउनु नै पनि फाइदाको महान थोत हो ।

अरुलाई शाकुबुकु गर्दा, उनीहरूको स्वभाव अनुसार धैरै प्रकारको प्रतिकृया आउन सकछ, कहिलेकाही त हामीले इमान्दार भएर गोहोन्जोन अंगाल्लुको महान्‌ता वारे बुझाउन कोशिस गरिरहँदा पनि उनीहरू रिसाउन सकछ । हामीले शाकुबुकु गर्दा उनीहरूले जस्तो स्पले लिएता पनि वास्तवमा उनीहरूले पनि कहीं कतै अद्भूत धर्मलाई आफ्नो हृदय भित्र खोजीराखेका नै हुन्छन् आफूले खोजिरहेको यही हो भन्ने थाहा नहुन सकछ । यस सन्दर्भमा, हामी यसो भन्न सक्छौं गोहोन्जोन संसारको एउटा शक्तिशाली चुम्क छो, मानिसहरू अद्भूत धर्म प्रति आकर्षित हुनु भनेको फलाम चुम्क तर्फ आकर्षित हुनु जस्तै हो ।

शाकुबुकु गर्दा जातिसुकै नकारात्मक असर आएता पनि हामीले यसलाई निरन्तर कोशिस गर्दै यसको महान्‌तालाई

बुझाउनु पर्दछ । अहिलेको यो अस्थिरकालमा, मान्छे खुशी रहनको लागि आधारभूत शिक्षाको आवश्यक छ र गोहोन्जोनमा हरेक व्यक्तिलाई सुख प्राप्त गराउने क्षमता भएता पनि मानिसहरू कहिले काही स्वीकार गर्दैनन् । भनिन्छ की, “राम्रो औषधिको स्वाद टर्चे हुन्छ ।” शाकुबुकु गर्नेले बुद्धको दूतको रूपमा काम गरिरहेको बुझाउँछ । त्यसैले धैरै भावुक भएर अरुसँग वादविवाद गरेर यसलाई बुझाउन थाल्नु भयो भने यसले तपाईंलाई सुम्पिएको कार्यको कुलीनतालाई प्रतिविम्बित गर्दैन र तपाईंले थोरै मात्र कार्य सम्पन्न गर्नु हुन्छ । तपाईंले शाकुबुकु गर्नु हुँदा नम्रता र गर्वका साथ कार्य गर्नु पर्दछ ।

जब नयाँ सदस्यहरू आफैले सकारात्मक रूपमा साधनालाई अगाडि लैजान्छ तब सत्य बुद्धधर्मलाई उनीहरू समक्ष पुऱ्याउन गरेको कार्य सम्पन्न हुन्छ । शाकुबुकु गर्नेले नयाँ सदस्यलाई गोयो गर्न सिकाउनुका साथ साथै उनीहरूसँग सभामा बर्ने, अध्ययन गर्ने जस्ता क्रियाकलापहरू गर्नु आवश्यक छ । जब नयाँ सदस्य आफैले खुशीसाथ अरुलाई पनि शाकुबुकु गर्न तिर लाग्छ तब कोसेनरूपू फैलिएको बुझिन्छ ।

जब नयाँ सदस्यहरू आपैलै सकारात्मक रूपमा साधनालाई अगाडि लैजान्छ तब सत्य बुद्धधर्मलाई उनीहरू समक्ष पुऱ्याउन गरेको कार्य सम्पन्न हुन्छ । शाकुबुकु गर्नेले नयाँ सदस्यलाई गोयो गर्न सिकाउनुका साथ साथै उनीहरूसँग सभामा बर्ने, अध्ययन गर्ने जस्ता क्रियाकलापहरू गर्नु आवश्यक छ । जब नयाँ सदस्य आपैलै खुशीसाथ अरुलाई पनि शाकुबुकु गर्न तिर लाग्छ तब कोसेनरूपू फैलियुको बुझिन्छ ।

कोसेनरूपूको लागि गर्नु पर्ने कामहरू धैरै छन् । अथवा, हरेक सभाहरूमा बढी सदस्य सहभागी गराउने, सफल हौसलावर्दक सभा आयोजना गर्ने, घर भ्रमण र अध्ययन सभाहरूलाई बढी जोड दिनु पर्ने । अन्तत, यसरी नै हामीले हाम्रा सबै क्रियाकलापहरूलाई राम्ररी बुझेर अगाडि बढाउन सक्यो भने स्वभाविक रूपमा यस बुद्ध धर्मलाई बुझाउन सकिन्छ ।

बच्चाहरूलाई हुक्काडिने सम्बन्धमा इकेदा सेव्सेइले महिला कर्तिलाई दिनु भएको मार्गदर्शन

मलाई आश्चर्य लाग्छ कि, आजकालका आमाहरूले आफ्नो बच्चाहरूमा साहस र विवेक पैदा गर्न के गरिरहनु भएको छ । बच्चाको उमेर अनुसार उसलाई चक्रु र कैचीको प्रयोग गर्न किन नसिकाउने त ? स्वभावतः यसको साथ-साथै उनीहरूलाई चोटपटक नलागोस् भन्ने विचार पनि गरिरहनु पर्दछ । तर आमा बुवाले यसो नगरिकन बच्चाको निम्नि सम्पूर्ण

काटकुट गर्ने कामहरू आफै गरिदिन्छन् भने उनीहरू वास्तवमा मूर्खतापूर्ण संरक्षण (चाहिने भन्दा बढी) का लागि दोषी छन् ।



चक्रु वा कैची चलाउनु कुनै ठूलो समस्या होइन । समस्या त बच्चाहरूलाई प्रयोग गर्न नदिई अरूको भर पर्ने वानी बसाल्नु हो । यदि साना तिना समस्याबाट नै बच्चा निकै डराउँछ वा समस्याबाट भाग्छ वा अरू कसैले उसको समस्या सुलभाइ दियोस् भनी आशा राख्दछ भने ऊ जब जीवनको अथाह सागरमा उत्रन्छ तब ऊ असाहाय र भयभीत हुनेछ । मलाई लाग्छ, त्यसैकारण बच्चाहरू क्याम्पस भर्ना हुन परिक्षा दिन जाँदा वा जागीर खान जाँदा आमाहरू सँग गझरहेको हामी देख्छौं । तर जब ती युवाहरूले (जसलाई न

बच्चा भन्न मिल्नु न त वयश्क नै) ठूलो समस्याको सामना गर्नुपर्ने हुन्छ तिनीहरू त्यस समस्याबाट भाग्न पनि सक्दैनन् र तिनीहरूलाई साथ दिने पनि कोही हुँदैनन् भने त्यस्तो अवस्थामा के हुन्छ त ? जब एक बच्चाले आत्महत्या गरेको समाचार म सुन्नु तब कहिल्यै पौडिन नसिकाइएको बच्चा ढुव्वा बचाउको लागि चिच्याएको आवाज सुने भै महशुस हुन्छ ।

यदि साना तिना
समस्याबाट तै बच्चा निकै
डराउँछ वा समस्याबाट
भाग्छ वा अरू करैलै
उसको समस्या सुलभगाई
दियोस् भनी आशा राख्दछ
अने ऊ जब जीवनको
अथाह सागरमा उत्रन्छ तब
ऊ असाहाय र भयभीत
हुनेछ ।

बच्चाहरूलाई आफै बाँच्ने र लड्ने साहस दिनु पर्छ “यदि तपाईं आफ्नो बच्चालाई माया गर्नु हुन्छ भने उसलाई भ्रमण गर्न पठाउनुस” भन्ने पुरानो कथन छ । प्राचीन समयमा बच्चाहरूलाई वास्तवमै भ्रमण गर्न पठाइन्थ्यो । बच्चालाई एकलै भ्रमण गर्न पठाउनु भन्दा ठूलो पीर वा निराशा आमा बुवाको अर्को हुँदैन । तापनि, प्राचीन समयमा अभिभावक आफै बच्चाहरूलाई भ्रमणमा पठाउन जोड दिन्थे ।

मलाई उदेक लाग्छ कि आजकालका अमाबुवाले त्यस्तो गर्लान् त ? अथवा बच्चाहरूलाई एकलै आफ्नो जीवनको यात्रा गर्न सक्षम बनाउन मद्दत गर्नुहोला ? के उनीहरूले यसको ठीक विपरित कार्य गरिरहेका त होइनन् विहानै बच्चाहरूको हातको शक्ति खोस्न्, साँझमा खुट्टाको शक्ति हरण गर्नु, दिउँसो धामको तापवाट बचाउ गरिरहेका हुन्छन् भने राती चिसो हावाबाट बचाइरहेको हुन्छ ताकि बच्चा सधै आफ्नो अमाबुवा माथि निर्भर रहिरहोस् ? यदि यस तरिकाले बच्चालाई हुक्काईको छ भने कुनै दिन सो बच्चाले खुल्ला धामका सामना गर्नु परेमा विभिन्न कडा तत्वहरूका करण ढल्न पुग्छन् । यदि अमाबुवाले बच्चालाई गृहकार्य गर्दा चाहिने धैर्यता लिन कहिल्यै सिकाउँदैनन् र उसको आफ्नै तरिकामा छोडिदिन्छन् भने उनीहरूले गर्मी विदाको लागि दिइएको गृहकार्यको भार थाम्न नसकेर आत्महत्या गरेमा सोको जिम्मेवारी आमाबुवाले नै बहन गर्नु पर्दछ ।

मानौ, एउटा सानो बच्चा सडकमा लडेछ । तर जुन आमाबुवाले “लौ,लौ केही हुँदैन ।” भनी आतिएर अंगालो हाल्न जान्छन् भने म उनीहरूलाई सबभन्दा निम्न दर्जामा राख्यु । अर्को आमाबुवा जसले जेसुकै भएतापनि वास्ता नगरि बच्चालाई सम्पूर्ण रूपमा उसको आफ्नै तरिकामा

छोडिदिन्छन् भने तिनीहरूलाई पहिलेको दाँजोमा सप्रिएको मान्न सकिन्छ । तर वास्तविक आमाबुवा भनेर तिनीहरूलाई मात्र मान्न सकिन्छ जसले बच्चालाई आफ्नै प्रयासले उठन पनि सिकाउँदछन् ।

पहिले-पहिले म आफैले पनि यस प्रकारका स्थितिहरू अनुभव गरिसकेको छु । केही चारव लाग्दा कुराहरू यसप्रकार छन्, जब बच्चा लड्नु तब उसले अवश्य पनि कुनै हृदसम्म पीडाको अनुभव गर्दछ । उसले रुन तयार हुँदै आफ्नो अभिभावकको अनुसार पनि हेर्छ । अर्को शब्दमा भन्ने हो भने आफूलाई कष्ट भैरहेतापनि रुनु पर्छ कि पर्देन भनी

छुट्याउन उसले चारैतर हेर्छ ।

यदि कसैले “ओहो विचरा, पक्कै पनि दुख्यो होला !” भन्छ भने उसले तुरुन्तै चिच्याएर रुन शुरू गरिहाल्छ । तर यदि उसले “बहादुर बच्चाहरू स्टैनन्” भनेर सुन्न्यो भने उ पक्कै पनि रुने छैन । वास्तवमा बच्चाहरूको स्वभाव एकदम फरक फरक हुन्छ । उनीहरूले यस्तै खालको प्रतिक्रिया देखाउनेछन् भन्ने कुनै नियम छैन तर पनि यो स्थितिमा मलाई लाग्छ तपाईंहरूले समान

किसिमको प्रतिक्रिया नै पाउनु हुनेछ ।

मैले एउटा निश्चित स्थितिको बारेमा बताएं र पनि मलाई विश्वास छ कि आमाबुवाको यो एक क्षणको प्रतिक्रियाबाट पनि बच्चाहरूको वानी-न्यहोरा तथा चरित्रमा मेट्न नसकिने प्रभाव पर्नेछ । यो एउटा सानो घटना हो तर यस क्षणलाई हलुका तवरले भने लिनु हुँदैन । जब यस्ता स-साना घटनाहरू बारम्बार दोहोरिन्छन्, यसले नै बच्चाको सम्पूर्ण जीवनको दिशा निर्धारण गर्छ ।



हामीले हाम्रा बच्चाहरूलाई घरमा के के कुराहरू सिकाउनु पर्दछ भन्ने विषयमा मलाई लागेका कुराहरू भन्न चाहन्तु । मैले धेरै परिवारहरू निरिक्षण गरे र विभिन्न किसिमका परिस्थितिहरूको अनुभव पनि गरे र अहिले मैले व्यक्त गर्न चाहेका कुराहरू मेरो आफ्नै निष्कर्ष हुन् । यदि यी कुनै कुराहरू तपाईंहरूलाई काम लाने भएमा मलाई एकदम सन्तोष हुनेछ ।

प्रथमतः फ्यूचर वर्गका सदस्यहरूले आफ्नो पढाईलाई पहिलो प्राथमिकता दिनुपर्दछ । आस्था निःसन्देह अति नै महत्वपूर्ण छ तर आस्था भनेको हामीले हाम्रो जीवनभर साधना गर्ने कुरा हो । हामीले पढ्ने एक निश्चत समय र उमेर हुन्छ । यदि यो समय भित्र हामीले मेहेनत गरेनौ भने हामी अति महत्वपूर्ण ज्ञान र सीप हासिल गर्नबाट बजिच्न हुनेछौं र भविष्यमा ठूलो पश्चाताप गर्नुपर्ने हुन्छ ।

“आस्था दैनिक जीवनमा प्रतिविम्बित हुन्छ ।” फ्यूचर वर्गका सदस्यहरूका निम्न पढाईमा उनीहरूको आस्था प्रतिविम्बित हुन्छ । यस अवधिमा पढाईमा समर्पित हुनुले उनीहरूको आस्थाको साधनाको महत्वपूर्ण पक्षलाई प्रतिनिधित्व गर्न्छ ।

“गोङ्यो गरिरहेकोले” वा “सभामा गएकोले” पढ्न पाइन भनी आस्थालाई वहाना बनाई पढाईलाई उपेक्षा गर्नु उनीहरूको निम्न कदापी ठीक कुरा होइन ।

कहिलेकाही हाम्रा बच्चाहरू गोङ्यो गर्न असमर्थ हुन सक्छन् तर यसो हुँदैमा आमाबुवाले बढी चिनित हुनुपर्ने वा हडबडाउनु पर्ने कुनै कारण छैन । समय अनुसार तीन चोटी मात्र दाङ्मोकु गर्नु पनि प्रशस्त हुन्छ ।

(गोङ्यो नियमित नभएतापनि) निरन्तर साधना गरिरहनु नै धेरै महत्वपूर्ण छ । मुख्य कुरा बच्चाहरूको गोहोन्जोन र एस.जि.आई. संग जीवनभर सम्बन्ध रहिरहनु नै हो । (आस्थाको साधनामा) तिनीहरूले क्रमैसंग उन्नती गर्न सक्नेछन् । यस सम्बन्धमा आमाबुवा उदार विचारको हुनुपर्छ । आफ्ना बच्चाहरू पढाईमा धेरै व्यस्त छन् भने उनीहरूलाई

“पीर नगर, आज तिग्रो लागि गोङ्यो म गरिदिन्छु” भनेर चित बुझाउनु पर्दछ ।

वास्तवमा भन्ने हो भने बच्चाहरूलाई साधना गर्नको निम्न बढी दवाव दिइयो भने उल्टो उनीहरू आस्थाबाट विमूर्ख हुन जान्छन् । म आशा गर्नु कि, तपाईंहरूले उनीहरूलाई बुद्धिमतापूर्वक नेतृत्व दिनुहुनेछ ताकि उनीहरूले स्वभाविक र सन्तुलित बानी व्यहोराका साथ उचित लक्ष्य लिई हुकोस् ।

अर्को, म के कुरा गर्न चाहन्तु भने तपाईंहरू जतिसुकै व्यस्त हुनु भएतापनि आफ्नो बच्चाहरूसंग कुरा गर्ने र उनीहरूलाई साथ दिने समय निकाल्नुस् । समय कति धेरै हुनुपर्छ भन्ने कुनै महत्वको कुरा होइन । महत्वपूर्ण कुरा त आमाबुवाको विवेकको प्रयोग हो ।

कुनै कारणवश केही समयको लागि घरबाट बाहिर जानु पन्यो भने आफ्नो बच्चाको निम्न कुनै सन्देश छोड्नुस् वा मौका पाएको बेला फोन गरेर सम्पर्क गर्नुस् । महत्वपूर्ण कुरा तपाईंले आफ्नो बच्चासंग कुनै न कुनै तरिकाबाट सम्पर्क गरिराख्नु हो ।

कहिलैकाही हाम्रा बच्चाहरू
गोङ्यो गर्न डासमर्थ हुन
सक्छन् तर यसो हुँदैमा
आमाबुवाले बढी चिनित
हुनुपर्ने वा हडबडाउनु पर्ने
कुनै कारण छैन । समय
अनुसार तीन चोटी मात्र
दाङ्मोकु गर्नु पनि प्रशस्त
हुन्छ ।



बच्चाहरु घर आउँदा जब त्यहाँ कोही हुँदैनन्, उनीहरूलाई आपनो आमाबुवा कहाँ गएका छन् भन्ने थाहा हुँदैन र कुनै सुचना पनि पाउँदैन भने स्वभाविक रूपमा उनीहरूले एकलो र असुरक्षित महशुस गर्दैन्। बच्चाहरूसंग गरिने यो एकदमै निर्दयी व्यवहार हो। तपाईँहरूले बच्चाहरूलाई यस किसिमको एकलोपन महशुस गर्न दिन् हुँदैन।

चाहे आपनो बच्चासंग तपाईँको भेटघाट छोटो भएतापनि उनीहरूलाई देख्ने वित्तिकै अंगालो हाल्नुस्। उनीहरूसंग कुरा गर्नुस् र उनीहरूलाई सुन्सुम्याउनुस्। उनीहरूले भन्न चाहेको कुरा राग्रो संग सुनिदिनुस्। जबसम्म तपाईँसंग माया र करूणा हुन्छ, यस प्रकारले व्यवहार गर्ने विवेक पनि हुनेछ।

आस्था विवेकको रूपमा प्रकट हुन्छ। हाम्रो आस्थाको उद्देश्य नै विवेकी हुनु हो ताकि हामीले विवेकपूर्ण जीवन विताउन सकौं। यदि आस्थाको साधना गरिरहेको व्यक्तिले आपनो बच्चाहरूसंग कुरा गर्न सक्दैनन् भने अरुलाई सुखी बनाउने उसको इच्छा एउटा कोरा कल्पनायुक्त लक्ष्य मात्र हुन जान्छ।

आमाबुवाले परिश्रमका साथ एस.जि.आई. को क्रियाकलापमा सहभागी भई वृद्धि भएको सौभाग्यले उनीहरूको बच्चाहरूलाई सफलतापूर्वक रक्षा गर्नेछ। यहि दृढ़ धारणालाई आधार मानी तपाईँले आपनो छोराछोरीसंग सधैँ खुला विचारधारा राखी वार्तालाप गर्ने कोशिस गरिरहनु नै पर्दछ। म धेरै व्यस्त छु भनेर वा यसको कुनै समाधान छैन भन्ने

सोचेर वा कुनै न कुनै किसिमबाट सब ठीक हुनेछ भनेर आफूलाई उनीहरू प्रति लापवाही हुन दिनु हुँदैन। यस किसिमबाट तपाईँले प्रयत्न गर्नु भएन भने तपाईँ माया ममताको कमी भएको जिम्मेवारी वहन नगर्ने आमाबुवा हुनुहुने छ।

देखावती गर्नु महत्वपूर्ण छैन, महत्वपूर्ण कुरा त हाम्रो मन भित्रको भावना हो। के एउटा मन र अर्को मन संग नाता छ? कुनै कुनै परिवारहरू त्यस्ता पनि छन् जसका सदस्यहरू शारीरिक रूपमा नजिक भएतापनि भावनात्मक रूपमा टाढा हुन्छन्।

कुनै परिवार भने थेरै समयको निम्न मात्र भेटघाट भएतापनि एक आपसमा केन्द्रित भएर रमाइलो गर्दैन् र भित्री मन देखि आ-आपनो भावना व्यक्त गर्ने गर्दछन्। यदि तपाईँको परिवारले हरेक दिन एक अर्कासंग नजिकको सम्बन्ध राख्दछ भने, उनीहरू जहाँसुकै भएतापनि वा जेसुकै गरिरहेतापनि एक आपससंग सहज र सुखको अनुभव गर्दछन्। म अनुरोध गर्दछु कि आमाबुवाहरूले आ-आपनो परिवारलाई सुहाउँदै तरिकाबाट आपना छोराछोरीहरूको साथसाथै आफूहरूलाई

चाहे आपनो बच्चासंग तपाईँको

**भेटघाट छोटो भएतापनि
उनीहरूलाई दैख्ने वित्तिकै
अंगालो हाल्नुस्। उनीहरूसंग
कुरा गर्नुस् २ उनीहरूलाई
सुन्सुम्याउनुस्। उनीहरूले अन्न
चाहेको कुरा राम्रो संग
सुनिदिनुस्। जबसम्म
तपाईँसंग माया २ करूणा हुँदै
यस प्रकारले व्यवहार गर्ने
विवेक पनि हुनेछ।**

पनि सुधार्न निरन्तर प्रयास गरिराख्नु पर्छ ।

बच्चाको पनि आफ्नै स्वतन्त्र व्यक्तित्व हुन्छ । कहिलेकाहीं वयशक व्यक्तिमा भन्दा बढी अनुभव उनीहरूमा हुन्छ । त्यसैकारण, उनीहरूसंग व्यवहार गर्दा हामी सावधान रहनु पर्छ । जस्तै उनीहरूको अगाडि कहिल्यै पनि वादविवाद अर्थात भगडा गर्नु हुँदैन । यदि तपाईंहरूलाई कुनै विषयमा वादविवाद गर्नु परेमा आफ्नो बच्चाहरूले नदेख्ने ठाउँमा जानुस् । आफ्नो आमाबुवाको भगडा भयो भने बच्चाहरू दुःखी हुन्छन् । उनीहरू खिन्न भएर स्कूल जान्छन् र लामो समयसम्म उक्त घटनालाई विर्सन सक्दैनन् ।

एक जना मनोचिकित्सकको अनुसार, आफ्नो आमाबुवा भगडा गरिरहेको देरने धैर जस्तो बच्चाहरू अति नै डराउँछन् मानौ कि, आफू उभिएको जमिन फाटिएको जस्ता असुरक्षित महशुस गर्छन् । त्यसकारण कृपया आफ्नो बच्चाहरूलाई यस प्रकारको घर दिनुस् जहाँ उनीहरूले शान्ति र स्वस्थ मानसिकताको आनन्द लिन सकुन् ।

बुवाहरूले गाली गर्दा छोराहरू विद्रोह गर्न खोज्छन् जबकी आमाले गाली गर्दा चुपचाप सुन्छन् । सबभन्दा नराप्ते स्थिती तब हुन्छ, जब आमाबुवा दुवै जनाले एकैचोटी आफ्ना छोराछोरीलाई गाली गर्छन् त्यतिबेला बच्चाले आफ्नो साहाराको लागि कोही पनि पाउने छैनन् । छोरीहरूको मामलामा भने बुवाहरू अलि नरम नै हुन्छन्, परिणाम स्वरूप उनीहरूलाई धैर सजिलो हुन्छ । आमा र छोरी दुवै केटी मान्छे भएकोले उनीहरू एक आपस वीच गहिरो



स्वभाविक समझदारी हुन्छ । त्यसकारण आमाहरूले आफ्नो छोरीहरूलाई अनुशासन सिकाउनु राप्ने हुन्छ ।

श्री तोदा भन्तु हुन्छ, “जब बुवाहरू रिसाउँछन् तब उनीहरूले आफ्नो छोराछोरीलाई टाढा पार्छन् तर आमा रिसाएपनि उनका छोराछोरीहरू उनी नजिकै बस्छन् ।” यो विवेक मानवीय स्वभावको नियम र जीवन तथा मनोविज्ञानको नियममा आधारित छ । पक्कै पनि संस्कृति र परिवारका व्यक्तिहरू वीच सधै भिन्नता हुन्छन् तर म यी मन्तव्यबाट तपाईंहरूलाई केही मात्रामा भएपनि मार्गदर्शन प्राप्त हुनेछ भन्ने आशा राख्दू ।

अभिभावकले आफ्ना बच्चाहरूलाई सधै समान व्यवहार गर्नुपर्दछ । ऐटा बच्चा अर्को भन्दा राप्ने देखिन्छ वा चलाख छ भनी उसलाई बढी माया दिने र उसको मात्र पक्ष लिनु हुँदैन । आमाबुवाले विचार नै नगरि गरेको ऐटा साधारण कुराबाट पनि बच्चाहरूलाई गहिरो चोट पर्न सक्छ जसबाट उनीहरूमा हिन भावना पैदा हुन्छ । अभ बच्चाहरूलाई सधै उनका समकालिन (समान उमेरका) केटाकेटीसंग तुलना गरि पक्षपातपूर्ण व्यवहार गर्नु कठि नराप्ते हुन्छ होला ? तिनीहरू मायाको भोक्तो हुन्छन् र अति नै दुःखी र एकलो अनुभव गर्दछन् । यस्तो परिस्थितिमा

अभिभावकलै आपना बच्चाहरूलाई
 सधै समान व्यवहार गर्नुपर्दछ ।
 उठटा बच्चा अर्को भन्दा राम्रो
 देखिन्छ वा चलाख छ भनी
 उसलाई बढी माया दिने र उसको
 मात्र पक्ष लिनु हुँदैन । आमाबुवाले
 विचार नै नगरि गरैको उठटा
 साधारण कुराबाट पनि
 बच्चाहरूलाई गहिरै चोट पर्न
 सक्छ जसबाट उनीहरूमा हिन
 भावना पैदा हुन्छ ।

तिनीहरू स्वस्थ रूपमा हुक्मन् सकैनन् । त्यसैले यो बच्चा र अभिभावक दुवैको निम्न राग्रो कुरा नहुनुका साथै विवेकहीन व्यवहार हो ।

आफ्नो दैतरीसंग आफ्नो अवगुणको तुलनाबाट पीडित बच्चाहरूलाई हाम्रो हौसलाको धेरै आवश्यकता पर्दछ । यी बच्चाहरूलाई माया र प्रोत्साहन दिनुस् । तिनीहरूको क्षमता पता लगाई उनीहरूमा आत्मविश्वास बढाउनको लागि प्रशंसा गर्नुस् । घनिष्ठ मित्र बनी तिनीहरूलाई साथ दिनुस्, भरपूर माया दिनुस् र उनीहरूको क्षमतामा पूर्ण रूपले विश्वास गर्नुस् । प्रत्येक बच्चाको व्यक्तिगत भावलाई आदर गर्नुस् । यो नै अभिभावकको कर्तव्य हो ।

हाम्रो समाज र विद्यालयहरूले चिसो, भावविहीन प्रतिस्पर्धाको सिद्धान्त लागू गरि मानिसहरूको योग्यता र स्वरूप अनुसार परिक्षण गर्नु र रोज्ञन् । त्यसकारण, चाहे केटा होस् वा केटी एक विशिष्ट व्यक्तिको रूपमा आदर गर्ने निष्पक्ष र समानता कायम राख्ने परिवार हुनु महत्वपूर्ण छ ।

आफ्नो सन्तानलाई योग्य नागरिक बनाउन अभिभावकले आफ्ना बच्चाहरूको तालमा ताल मिलाई उनीहरू संगसंगै

महिला र पुरुष वरावर हुन् ।
यस मान्यतामा काम गरेता
पनि हामीले स्त्री र पुरुषमा
निश्चित प्रकृति स्पष्ट
रूपमा चिन्न सक्छौं । म
हाम्रो पुरुष वर्किङा
सदस्यहरू बहादुर र
झमान्दार भाऊर डिलाई
संरक्षण दिन सक्षम व्यक्ति
होस् भन्नै चाहन्न्यु ।

एक भई अगाडि बढ्नु पर्दछ ।

हामी एस.जि.आई. क्र सदस्यहरू नियम र मानवीयताको सेवाको निम्न समर्पित छौं । हाम्रो जीवन स्वर्थी होइन तसर्थ, हामी अरू भन्दा बढी व्यस्त रहने गर्दछौं र पक्कै पनि अरूको जति आफ्नो परिवार संग आरामका साथ समय विताउन पाउँदैनौं । तर पनि हामी अरूको निम्न समर्पित रहिनै रहने छौं । हाम्रो जीवन सबभन्दा गैरवपूर्ण जीवन हो । हाम्रो बच्चाहरूले हाम्रो आस्था हाम्रो जीवन र हाम्रो समर्पणलाई बुझेस् र आदर गरास् भन्ने कुराको निश्चित गर्नु पर्दछ ।

हामीले आफ्नो बच्चाहरूलाई केही नभनि नै उनीहरूले हाम्रो कोसेनरूप त्रितिको बचनबद्धता बुझ्नेछन् भन्ने ठान्नु वा हामीले उनीहरूलाई माया गर्छौं भन्ने बुझ्नेछन् भन्ने मान्नु एक किसिमले हाम्रो भूल हुनेछ । उनीहरूलाई हाम्रो विचार र भावना व्यक्त गर्न - नहडवडाइ विवेकपूर्वक खुल्ला र आरामले गर्नुपर्दछ । यस कार्यको लागि विवेक लगाउनु नै आस्थाको अभिव्यक्ति हो ।

महिला र पुरुष वरावर हुन् । यस मान्यतामा काम गरेता पनि हामीले स्त्री र पुरुषमा निश्चित प्रकृति स्पष्ट रूपमा चिन्न सक्छौं । म हाम्रो पुरुष वर्गका सदस्यहरू बहादुर र इमान्दार भएर अरूलाई संरक्षण दिन सक्षम व्यक्ति होस् भन्ने चाहन्न्यु । म महिला वर्गका सदस्यहरू सबैभन्दा बढी सुख र सौभाग्यको आशिवाद प्राप्त गरेको व्यक्ति होस् भन्ने चाहन्न्यु । यो प्राप्त गर्न तिनीहरूसंग स्वच्छ हृदय हुनु पर्दछ । एउटा कथन अनुसार “पवित्र हृदय भएको महिला परी हो भने अपवित्र हृदय भएको महिला बोक्सी हो ।” यी दुई कुराको भिन्नता भनेको मात्र मानिसको हृदयबाट हुन्छ ।



आविष्य सिर्जना गर्दै



कृतिका बज्राचार्य
विद्यार्थी वर्ष

“हामीहरूमा कमजोर र बलियो दुबै पक्ष निहित हुन्छन् जुन एक अर्कामा बिलकुल फरक हुन्छ । यदि हामीले आफ्नो कमजोर पक्षलाई आफू माथि हावी हुन दिन्छौं भने हामी पराजित हुनेछौं ।” - डा. वाङ्साकु इकेदा

म एस.जि.आई. मा प्रवेश गरेको करिव ७ वर्ष भइसक्यो म मेरो आमा र बुवाबाट अभिप्रेरित भई साधना गर्दै जाँदा गोहोन्जोनलाई हरेक सुख-दुःखमा उत्साह र हौसला दिने साथीको रूपमा पाएकी छु ।

विद्यार्थी जीवनमा अध्ययन सबैको प्रथम प्राथमिकता हुने गर्दछ जुन मेरो पनि थियो । कक्षा ८ सम्म मेरो पढाई राम्रै थियो तर कक्षा ९ मा मेरो पढाई भने विश्रैदै गयो । म साहै निराश भएको थिए । प्रार्थनाले गर्दा केही सुधार भएतापनि १० कक्षाको स्तर अनुसार पढन भने गाहो नै थयो । मलाई पढाईमा अतिरिक्त गणित विषय सबै भन्दा गाहो लाग्यो । त्यो विषयमा मैले कहिले पनि राग्रो अड्ड ल्याउन सकेको थिइन जसले गर्दा मेरो परिक्षाफलमा पनि असर गरिरहेको थियो । त्यसपछि मैले आफ्नो कमजोर विषयलाई नै राग्रो संकल्प राखेर गोहोन्जोन सामू प्रार्थना गर्न थाले । इकेदा सेन्सेङ्ग भन्नुहुन्छ, “जीवनमा हार्नु भनेकै भविष्यमा विजयी हुनुको कारण हो र निचिरेन बुद्धिमत्ते जित्न सिकाउँछ । यसै मार्गदर्शनलाई मनन गर्दै मैले प्रार्थना गर्नुका साथै धेरै मेहेनत पनि गर्न थाले । म विहान ६ बजे देखि बेलुकी रै बजे सम्म विद्यालयमा नै हुन्ये । त्यस दौरान पनि मेरो ध्यान अतिरिक्त गणित विषय (optional math) हुन्यो, किनकी मलाई त्यो विषयमा राग्रो अड्ड ल्याउनु नै थियो । म दिनहुं प्रार्थना गर्न त भ्याउँदिन थिए तर शान्शो भए पनि गर्ये ।

दिन वित्तै गएको दिन संगैको लगनशीलताले सुधार आउन थाल्यो । एस.एल.सि नजिकिदै गर्दा म भित्र अनायासै बढेको चुनौतीलाई सहर्ष स्वीकार्दै ढर माथि विजय प्राप्त गर्नु थियो । मैले एस.एल.सि. परिक्षा पनि राम्ररी दिए ।

मेरो अभिभावक, शिक्षक तथा साथीहरूले म बाट गर्नु भएको विशिष्ट श्रेणीको आशाले फेरि मनमा त्रास फैलियो कतै उहाँहरू निराश त हुने होइनन् । निश्चित लक्ष्य र दृढ आस्थाका साथ निरन्तर रूपमा प्रार्थना गर्न थाले ।

एस.एल.सि. परिक्षाको ३ महिना पछि परिक्षाफल प्रकाशित भयो । मैले सबैको अपेक्षित परिक्षाफल 72.63 प्रतिशत ल्याएर विशिष्ट श्रेणी हासिल गरे । म लगायत सम्पूर्ण साथीहरू, गुरुवर्ग तथा मेरो परिवार खुशी हुनुभएको थियो । मेरो मेहेनत र म गर्न सक्छु भन्ने दृढ आत्मविश्वासले मैले अतिरिक्त गणित विषयमा प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल भए र सबै भन्दा खुशी भए । म मेरो अतिरिक्त गणित विषयमा 70 अड्ड र कक्षामा दोश्रो स्थान ल्याउन सफल भए । मलाई विश्वास भयो कि यदि आफूमा विश्वास राखी कडा परिश्रम गर्याए भने असम्भव कुरा भन्ने केही रहने छैन ।

यी सबै उपलब्धिहरू हासिल गर्नु पछाडि गोहोन्जोन र यो अद्भुत नियम प्रतिको मेरो निष्कपट आस्था र प्रार्थना नै हो । त्यसैले गोहोन्जोन, मेरो असल मित्र हो जससंग म हरेक सुख र दुःखका कुराहरू बाँडन सक्छु ।

निचिरेन दाइशोनिन बुद्धिमत्तो सच्चा अनुयायी त्यो हो जसले यसको साधनाबाट प्राप्त विवेक र हरेक मार्गदर्शनलाई न्यवहारमा उतार्दै जीवनको हरेक मोडमा विजयी हुन सक्छ भई लगनशीलताका साथ आफ्नो अध्ययनलाई उचाईसम्म पुऱ्याउने छु ।

शब्द व्याख्यान

पृथ्वीका बोधिसत्त्वहरू: नाम् म्योहो रेङ्गे क्यो प्रार्थना गर्नुको साथै प्रचार गर्नेहरू। “पृथ्वी” भनेको बुद्ध प्रकृति हो र “बोधिसत्त्व” भनेको अस्तुहरूको निम्नि सहयोग गर्न आफ्नो जीवन समर्पित गर्ने व्यक्ति हुन्।

बुद्ध: सम्पूर्ण जीवनको सत्य प्रकृतिलाई अनुभूति गर्ने र अस्तुलाई पनि उस्तै बोधिज्ञान प्राप्त गर्ने तरफ डोचाउने व्यक्ति हुन्। सम्पूर्ण मानवमा बुद्ध प्रकृति विद्यमान रहेको हुन्छ र विवेक, साहस, करुणा र जीवन-शक्तिको गुणहरूद्वारा चित्रण हुन्छ।

दाङ्गोकुः: शाब्दिक अर्थमा “शीर्षक” हो। नाम् म्योहो रेङ्गे क्यो को प्रार्थना वा बन्दना गर्ने भन्ने बुझिन्छ।

ओशो: शाब्दिक अर्थमा “महान आदरको उल्लेखनिय लेख”: निचिरेन दाइशोनिनको लेखहरू।

मानव ऋति: एक व्यक्तिको अन्तर्जीवनमा आएको गहन परिवर्तनले समाज र प्राकृतिक वातावरणलाई नै परिवर्तन गर्न सक्ने प्रभावको धारणा हो।

द्वचिनेन शान्तेन: शाब्दिक अर्थमा “एक पलमा तीन हजार संसारमा निहित हुनु”। बौद्ध विद्वान र पुजारी तिथनताइद्वारा प्रतिपादन गरिएको दर्शनशास्त्रीय प्रणाली हो जसले दैनिक जीवन र आधारभूत सत्य वीचको सम्बन्धलाई वर्णन गर्दछ।

कर्म: आफ्नो जीवनमा गरे का कार्य र त्यसका असरहरूको संकलन जुन जीवनको गहिराइमा रहेको हुन्छ र जसले भविष्यमा अक्सर अदृष्ट प्रभावको रूपमा कार्य गर्दछ।

कोरेनरपुः: शाब्दिक अर्थमा, “वृहत् रूपमा (बुद्धधर्म) लाई फैलाउनु हो।” निचिरेन दाइशोनिनको बुद्धधर्मको प्रचार-प्रसारद्वारा सम्पूर्ण मानव जातिको सुख र दिगो शान्ति हासिल गर्नु।

सञ्चर्मपुण्डरीक सुत्रः: शाक्यमुनि बुद्धको उच्च शिक्षा

जसमा शाक्यमुनिले प्रत्यक्ष रूपमा आफ्नो बोधिज्ञान देशना गर्नुभएको छ र उहाँको पहिलेको उपदेश केवल प्रारम्भिक भएको र उपेक्षा गर्नु पर्दछ भनेर घोषण गर्नु भएको छ।

निचिरेन दाङ्गोनिन (१२२२-१२८२): मौलिक बुद्धधर्मको सत्य कारकका संस्थापक जसले अप्रिल २८, १२५३ मा पहिलो चोटी नाम् म्योहो रेङ्गे क्यो को प्रार्थना गर्नुएको थियो।

शोका शाक्काईः: शाब्दिक अर्थमा, “मूल्य सिर्जनाको निम्नि समाज हो।” निचिरेन दाइशोनिनको बुद्धधर्मको संस्थाको नाम हो।

दृश्य संसारः: हरेक व्यक्तिमा निहित जीवनको दश सम्भाव्य अवस्थाहरू हुन् जसबाट क्षण क्षणमा उक्त व्यक्ति गुञ्जिरहन्छ। तिनीहरू, नर्क, भोक, रीस, पशुत्व, मानवता, स्वर्ग, शिक्षा, बोध, बोधिसत्त्व र बुद्धत्व हुन्।

गोहोन्जोनः: निचिरेन बुद्धधर्ममा समर्पणको वस्तु। यसमा नाम् म्योहो रेङ्गे क्यो को नियम समाविष्ट हुन्छ जसले सम्पूर्ण जीवनमा व्याप्त गर्दछ र सबै मानिसहरूमा विद्यमान बुद्धत्वको जीवनावस्थालाई अभिव्यक्त गर्दछ। गोहोन्जोनलाई नाम् म्योहो रेङ्गे क्यो प्रार्थना गर्नाले हामी भित्र विद्यमान बुद्धत्वलाई उजागर गर्न समर्थ हुन्छौ। “गो” भन्नाले “आदर्णीय” र “होन्जोन” भन्नाले “आदरको आधारभूत वस्तु” हो।


नाम् म्योहो रेङ्गे क्यो: निचिरेन बुद्धधर्ममा प्रतिपादित ब्रम्हाण्डको आधारभूत नियम, जसले जीवनको सही पक्षलाई अभिव्यक्त गर्दछ। यसको प्रार्थना गर्नाले मानिसहरूमा विद्यमान बुद्ध प्रकृतिलाई उजागर गर्दछ र यो एस.जि.आई. का सदस्यहरूको प्रमुख साधना हो। यद्यपि, नाम् म्योहो रेङ्गे क्यो को गहिरो अर्थ यसको साधना गरेपछि मात्र प्रकट हुन्छ तर यसको शाब्दिक अर्थ: नाम् (समर्पण), बुद्धधर्मको साधना गर्ने कार्य; म्योहो (अदृष्ट धर्म), ब्रम्हाण्डको आवश्यक नियम र यसको प्रकट; रेङ्गे (सञ्चर्म), कारण र असरको परस्परता; क्यो (बुद्धको उपदेश), सम्पूर्ण गतिविधि हुन्।

New Human Revolution Series



Vol 1- Vol 20 ₹ 275 EACH

Human Revolution Series



Vol 1-3	₹ 375
Vol 4-6	₹ 375
Vol 7-8	₹ 375
Vol 9-10	₹ 375
Vol 11-12	₹ 400



Eternal Ganges Press Pvt. Ltd.

E-15, 4th Floor, Hauz Khas Market, Hauz Khas, New Delhi - 110016

Phone: 011-46109201, 011-46109203-09

In case of any queries please write to:
sales@eternalganges.com

[All rates are in Indian Rupees]



प्रकाशन:
हिमालयन प्रेस सर्विस